



वीरेन्द्रनगर नगरपालिकाको जोखिम संवेदनशील भू-उपयोग नीति २०७८

२०७८ पौष

सहयोग:

युएसएआइडीको तयार नेपाल परियोजना

यो नीति अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरूको सहयोगका कारण सम्भव भएको हो । यस नीति भित्रका विषयवस्तु र सामग्री वीरेन्द्रनगर नगरपालिकाका जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

यस नीतिमा रहेका नक्सामा प्रयोग गरिएका सीमानाहरू र नामहरूले अमेरिकी सरकार वा युएसएआइडीद्वारा आधिकारिक समर्थन वा स्वीकृति जनाउँदैन ।

विषय सूची

१.	पृष्ठभूमि	१
२.	समस्या, चुनौती तथा अवसर	२
२.१	समस्या	२
२.२	चुनौती २	
२.३	अवसर २	
३.	नीति तर्जुमाका प्रमुख आधारहरू	३
३.१	संवैधानिक आधार	३
३.२	नीतिगत आधार	३
३.३	कानूनी आधार	३
३.४	नगरपालिका स्तरीय भूउपयोग नीति निर्माणका लागि सिद्धान्त	४
४.	नीतिको दूरदृष्टि, लक्ष्य तथा उद्देश्यहरू	५
४.१	दूरदृष्टि	५
४.२	दीर्घकालीन लक्ष्य	५
४.३	उद्देश्यहरू	५
५.	नगरपालिका भूउपयोग नीति तथा रणनीति	६
६.	नीति कार्यान्वयन व्यवस्था	१७
६.१	कानूनी व्यवस्था	१७
६.२	संस्थागत व्यवस्था	१७
६.३	लैङ्गिक समानता तथा समाजिक समावेशिकरण	१८
६.४	संघीय तथा प्रादेशिक तहसँग समन्वय	१८
६.५	स्थानीय तह समन्वय तथा सहकार्य	१८
६.६	क्षेत्रगत नीति तथा योजनामा मूलप्रवाहीकरण	१९
६.७	आर्थिक पक्ष	१९
६.८	अनुगमन तथा मूल्याङ्कन	१९
६.९	नीतिको समीक्षा तथा पुनरावलोकन	१९

अनुसूची

अनुसूची १ भूउपयोग क्षेत्रको परिभाषा

अनुसूची २ स्थानीय भूउपयोग परिषद्को व्यवस्था तथा काम, कर्तव्य र अधिकार

अनुसूची ३ स्थानीय भूउपयोग कार्यान्वयन समितिको व्यवस्था तथा काम, कर्तव्य र अधिकार

अनुसूची ४ भूउपयोग योजना शाखा व्यवस्था तथा काम, कर्तव्य र अधिकार

अनुसूची ५ जोखिम संवेदनशील भूउपयोग योजनाको लागि भौतिक योजना क्षेत्र नक्सा

अनुसूची ६ बहु-प्रकोपिय जोखिम युक्त क्षेत्रको नक्सा

अनुसूची ७ शब्दावली

१. पृष्ठभूमि

बढ्दो जनसंख्या, आन्तरिक बसाई सराई, अव्यवस्थित शहरीकरण लगायतका कारणहरूले कृषियोग्य जमीन, वन जंगल तथा अन्य प्राकृतिक स्रोतहरूको अतिक्रमण तथा अधिक दोहन हुन गई सो को संरक्षण गर्ने कार्य चुनौतिपूर्ण हुँदै गएको छ । साथै यस किसिमको अतिक्रमण र दोहनबाट सम्भाव्य जोखिमहरू बढ्नु र समुदायको प्रकोप सम्मुखता पनि बढ्न गई हाम्रो समाज संकटासन्नताको अवस्थामा उन्मुख हुँदै गएको छ ।

कर्णाली प्रदेशको राजधानी शहर यस वीरेन्द्रनगर नगरपालिका भौगर्भिक रूपमा नेपाल हिमालय अन्तरगत पश्चिम नेपालको लेसर हिमालयन क्षेत्र (Lesser Himalayan Zone) मा रहेको सुर्खेत उपत्यकाभित्र पर्दछ । सुर्खेत उपत्यकामा नदीजन्य थेंगार माटो (fluvial sediments) बाट बनेको भौगर्भिक बनावट रहेको छ तथा आसपासका पहाडी क्षेत्र चट्टानबाट बनेको भौगर्भिक बनावट रहेको छ । मुख्य सिमान्त भ्रंस (Main Boundary Thrust) लगायत रानीमत्ता भ्रंस, भेरी भ्रंस तथा सुर्खेत भ्रंस यस नगरपालिका क्षेत्रमा रहेको अवस्था छ । शिवालिक पहाडी क्षेत्रको कमजोर भौगर्भिक बनावट तथा यी भ्रंसहरूका कारण यस नगरपालिका क्षेत्रका पहाडी भेगमा भूस्खलन, पहिरो तथा खोल्से भूक्षय भइरहने गर्दछ । नेपालको मध्यपश्चिम क्षेत्र भूकम्पीय दृष्टिकोणले seismic gap रहेको क्षेत्र मानिने तथा कुनै पनि बेला ठूला भूकम्पको प्रकोप हुन सक्ने भनि विभिन्न अध्ययनले देखाएको छ । यस अर्थमा वीरेन्द्रनगर नगरपालिका क्षेत्र भूकम्पीय दृष्टिकोणले उच्च जोखिममा रहेको अवस्था छ । जोखिम संवेदनशील भूउपयोग योजना निर्माणको क्रममा भएको भूकम्पीय जोखिमको अध्ययनले पनि यस क्षेत्रमा हुन सक्ने सम्भाव्य भूकम्पले Mercalli intensity VIII (विनाशकारी) देखि X (अति तीव्र) सम्मको भूकम्पीय जोखिम रहेको अवस्था देखाउँछ ।

ऐतिहासिक, धार्मिक, मौलिक सांस्कृतिक विशेषता भएको तथा कर्णाली प्रदेशको पर्यटन क्षेत्रको लागि प्रवेशद्वार रहेको हुँदा यस नगरपालिकालाई पर्यटकीय हब को रूपमा विकास गर्ने प्रचुर सम्भावना रहेको छ । साथै प्रदेशकै मुख्य आर्थिक तथा व्यापारिक केन्द्र रहेको हुनाले यस नगरपालिकालाई विशेष आर्थिक क्षेत्र; वनपैदावार, जडीबुटी तथा कृषि जन्य मझौला तथा ठूला उद्योगको केन्द्र, साथसाथै प्रदेश स्तरको यातायात हब (transportation hub) तथा खेलकुद हब (sports hub) रूपमा विकास गर्न सक्ने प्रचुर सम्भावनाहरू छन् ।

यस पृष्ठभूमिमा, जोखिम क्षेत्रको सही पहिचान गरि सुरक्षित तथा व्यवस्थित भूउपयोगको माध्यमबाट बहुप्रकोपीय जोखिमको न्यूनिकरण तथा व्यवस्थापन गर्न आवश्यक रहेको छ । भूमि तथा भूमिस्रोतको सुरक्षित तथा समुचित ढंगले उपयोग गरि जमिनबाट अधिकतम लाभ हासिल गरि समुन्नत तथा दिगो विकासको लागि मार्गदर्शन दिन एकीकृत जोखिम संवेदनशील भू-उपयोग नीतिको आवश्यकता रहेको छ । जोखिम संवेदनशील भू-उपयोग नीतिको तर्जुमा र कार्यान्वयनबाट जन धनको सुरक्षा सहित वातावरण तथा विकास बीच सन्तुलन कायम राखि समावेशी आर्थिक वृद्धि हासिल गर्न आवश्यक रहेको छ । जोखिम संवेदनशील भूउपयोग नीतिले नगरपालिकाको भविष्यको भौतिक स्वरूपलाई मार्गनिर्देशन दिई सुरक्षित स्थानमा विकासका लागि प्रोत्साहन गर्दछ । साथै यस नीतिले भूमि तथा भूमिस्रोतको महत्तम प्रयोगलाई प्रोत्साहन दिई उत्थानशील समाज निर्माणको लागि मार्गनिर्देशन गर्दछ ।

२. समस्या, चुनौती तथा अवसर

२.१ समस्या

- (क) नगरपालिकाको सबै क्षेत्र गुरुयोजनाले नसमेटिएको कारण साबिकको नगरपालिका क्षेत्र बाहेक अन्य स्थानमा खुल्ला क्षेत्र नभएको साथै बाटाहरू साँघुरा तथा गल्ली भएको ।
- (ख) गुरुयोजना क्षेत्रका सडकहरूको लगत कट्टा हुन नसकेको कारण मापदण्ड अनुसार सडकको अधिकार क्षेत्र कायम गर्न नसकेको ।
- (ग) खोलानाला अतिक्रमण भइरहेको, खोला छेउमा अव्यवस्थित बस्ती विकास भइरहेको ।
- (घ) वर्षातको समयमा खहरे खोला बढी जमिन कटान भइरहेको, पुराना दलदल भएको ठाउँहरूमा अव्यवस्थित बसोबास भइरहेको ।
- (ङ) अव्यवस्थित फोहोरलाई व्यवस्थित गर्न नसकेको ।
- (च) मापदण्ड अनुसारको पूर्वाधार विकास हुन नसकेको ।

२.२ चुनौती

- (क) शहरी क्षेत्रमा नापी नभएको कारण खोलाको तथा सडक सिमाना अतिक्रमण भइरहेको ।
- (ख) पर्ति तथा सार्वजनिक जग्गाको अतिक्रमण, सुकुम्बासी तथा अव्यवस्थित बसोबास, वन तथा प्राकृतिक श्रोतको दोहनलाई नियन्त्रणका समस्याहरू रहेको ।
- (ग) कृषिमा आधुनिकिकरण हुन नसकेको ।
- (घ) बसाई सराई चापमा वृद्धि रहेको ।
- (ङ) फोहोरमैला तथा खानेपानीको व्यवस्थापनमा चुनौती रहेको ।
- (च) सडक तथा भौतिक विकासमा कठिनाइ , जग्गाको आकासिदो मूल्यका कारण खुल्ला क्षेत्र, सडकको लागि मुआब्जा दिन कठिन रहेको ।
- (छ) नगरपालिका तथा नगर विकास समितिको स्वामित्व तथा अधिकार क्षेत्र बाझिएको कारण नीति तथा योजना कार्यान्वयनमा कठिन रहेको ।
- (ज) खोलाको अधिकार क्षेत्र निर्धारण गर्न नसक्नु, साथै खोलाको अधिकार क्षेत्र भित्र संरचना निर्माण भइरहेको ।
- (झ) ग्रामीण भेगमा भौतिक पूर्वाधार विकास गर्न कठिनाइ रहेको तथा शिक्षा, स्वास्थ्यमा पर्याप्त पहुँच हुन नसकेको ।
- (ञ) पहिरो तथा भूक्षयजन्य प्रकोपका कारण भौतिक पूर्वाधार विकास, बस्ती व्यवस्थापन तथा विकासमा कठिनाइ रहेको।
- (ट) पिछडिएका समुदायमा चेतनाको अभाव रहेको ।

२.३ अवसर

- (क) कर्णाली प्रदेशको राजधानीको रूपमा स्थापना भएको ।
- (ख) आधुनिक शहरीकरणको गुरुयोजना तथा लगानीको लागि पहल भइरहेको ।
- (ग) उत्तरी जलाधार क्षेत्रमा भएको वन जंगलका कारण पानीका स्रोतहरू पर्याप्त रहेको ।
- (घ) बुलबुले ताल, काक्रेबिहार, देउती बज्यै, भेरी नदी जस्ता पर्यटकीय स्थल अवस्थित रहेको ।
- (ङ) बस्ती भन्दा बढी भूभाग जंगल क्षेत्र भएकाले हरियाली, कृषि जन्य पैदावार, जडीबुटी, पर्याय पर्यटन लगायतका सम्भावना प्रचुर रहेको ।
- (च) गुरुयोजना नभएका स्थानमा खुला क्षेत्र, सडकको मापदण्ड तयार गरि व्यवस्थित बस्ती विकास गर्न अवसर रहेको ।
- (छ) चुनढुंगा जस्ता खनिज उत्खनन तथा प्रशोधन गर्ने सम्भावना रहेको ।
- (ज) जडीबुटी (सिन्काउली, चुत्रो, टिमुर, गुर्जो) प्रशोधन, निर्यात तथा प्रवर्द्धन गर्न प्रचुर सम्भावना रहेको ।

३. नीति तर्जुमाका प्रमुख आधारहरू

३.१ संवैधानिक आधार

- नेपालको संविधानको भाग ४, धारा ५१, राज्यको नीतिहरू अन्तर्गत खण्ड (ड) मा कृषि तथा भूमि सुधार सम्बन्धी नीति अन्तर्गत देहाय (३) मा भूउपयोग नीति अवलम्बन गरि भूमिको व्यवस्थापन र कृषिको व्यवसायीकरण, औद्योगिकीकरण, विविधीकरण र आधुनिकिकरण गर्ने विषय उल्लेख रहेको छ।
- सोहि खण्ड अन्तर्गत (४) मा भूमिको उत्पादनशीलता, प्रकृति तथा वातावरणीय सन्तुलन समेतका आधारमा नियमन र व्यवस्थापन गर्दै त्यसको समुचित उपयोग गर्ने भनी उल्लेख छ।

३.२ नीतिगत आधार

स्थानीय तहको भूउपयोग नीति निर्माण तथा कार्यान्वयनका लागि संघीय तहका नीति तथा रणनीतिहरूले व्यवस्था तथा मार्गनिर्देशन गर्दछ। स्थानीय तहको भूउपयोग सम्बन्धी व्यवस्था यी नीति तथा रणनीतिहरूमा गरिएको छ।

- भूउपयोग नीति २०७२ ले शहरी क्षेत्रमा तुलनात्मक संवेदनशीलता ध्यानमा राखी सुक्ष्म वर्गिकरण गरि भूउपयोगका उपक्षेत्र निर्धारण सम्बन्धी व्यवस्था गरेको छ। साथै स्वच्छ, सुन्दर, सुविधा सम्पन्न तथा सुरक्षित वस्ती विकासका लागि जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरि ती क्षेत्रहरूमा निश्चित क्रियाकलापहरू मात्र सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ।
- विपद् जोखिम न्यूनीकरण राष्ट्रिय नीति २०७५ ले राष्ट्रिय भूउपयोग नीति अनुरूप स्थानीय तहमा बहुप्रकोपीय जोखिम लेखाजोखाको आधारमा जोखिम संवेदनशील भूउपयोग योजना तर्जुमा गरि व्यवस्थित एवम् सुरक्षित वस्ती विकास गर्ने साथै असुरक्षित बस्तीहरूलाई सुरक्षित स्थानमा स्थान्तरण गर्ने नीति लिएको छ।
- राष्ट्रिय भूमि नीति २०७५ ले प्राकृतिक विपद्को सम्भावना भएका क्षेत्रहरूलाई जोखिम क्षेत्रको रूपमा पहिचान दिई त्यस्ता क्षेत्रको भूमिको उपयोग गर्दा जोखिमहरूको असर निवारण गर्ने उपायहरू अवलम्बन गरिने व्यवस्था गरेको छ।
- राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६ ले स्थानीय स्तरमा भूउपयोग योजना तर्जुमा गर्दा जलवायु परिवर्तनका जोखिमहरूको आधारमा वन, कृषि, आवास तथा औद्योगिक क्षेत्रहरूको निर्धारण गरिने प्रावधान गरेको छ। साथै अव्यवस्थित सहरी तथा ग्रामीण बस्तीहरू एवं जलवायुजन्य जोखिम क्षेत्रमा बसोबास गरेका घरपरिवार र समुदायमा पर्ने जलवायु परिवर्तनका प्रतिकूल असरहरू न्यूनीकरण गर्न अनुकूलन कार्यक्रमहरू सञ्चालन गरिने व्यवस्था गरेको छ।
- राष्ट्रिय शहरी विकास रणनीति २०७३ ले जलवायु परिवर्तनबाट हुने विपद्लाई समेत सम्बोधन गरि बहु-प्रकोपीय जोखिम न्यूनीकरण विधिलाइ प्रोत्साहन, एकिकृत सुरक्षित वस्ती विकास प्रवर्धन साथै विपद् पछि "अझ राम्रो र अझ वलियो" बनाइने रणनीति लिएको छ।

३.३ कानूनी आधार

स्थानीय तहको भूउपयोग नीति निर्माण तथा कार्यान्वयनका लागि संघीय तहका ऐन तथा कानूनी व्यवस्था यस प्रकार रहेको छ।

- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ उपदफा २ (छ) स्थानियस्तरको विकास आयोजना तथा परियोजना अन्तर्गत सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही सहरी विकास, बस्ती विकास र भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन गर्न सक्ने अधिकार प्रदान गरेको छ। साथै सुरक्षित वस्ती विकास सम्बन्धी नीति, योजना, कार्यक्रम तर्जुमा कार्यान्वयन, अनुगमन, नियमन र मूल्याङ्कन गर्ने अधिकार प्रदान गरेको छ।

- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ उपदफा ५ गाउँपालिका तथा नगरपालिकाको अन्य काम, कर्तव्य र अधिकार अन्तर्गत (१) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीयस्तरको भूउपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन, (२) सङ्घीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित वस्ती विकास कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एकीकृत वस्ती विकासका लागि जग्गा एकीकरण र व्यवस्थापन, (३) स्थानीयस्तरमा अव्यवस्थित बसोबास व्यवस्थापन गर्ने समेत स्थानीय तहलाई अधिकार प्रदान गरेको छ ।
- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २७ (२) अन्तर्गत गाउँपालिका तथा नगरपालिकाले भू-जोखिम संवेदनशीलताका आधारमा जग्गाको उपयोग सम्बन्धी मापदण्ड तोक्नु पर्ने र त्यस्तो मापदण्डको अधीनमा रही तोकेको क्षेत्रमा मात्र भवन निर्माण गर्न स्वीकृति दिन सक्ने भनि व्यवस्था गरेको छ ।
- भू-उपयोग ऐन २०७६ को परिच्छेद -२ दफा ६ भूउपयोग योजना तर्जुमा अन्तर्गत उपदफा (१) ले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहले भूउपयोग योजना तर्जुमा गर्नुअघि भूमिको वस्तुस्थिति, जनसङ्ख्या वृद्धिदर, खाद्य तथा आवासको आवश्यकता, आर्थिक विकास तथा पूर्वाधार निर्माणको लागि भूमिको मागमा हुने वृद्धि लगायतका विषयमा अध्ययन गरि दीर्घकालीन भूउपयोग योजनाको आधारपत्र तयार गर्नु पर्ने व्यवस्था गरेको छ ।
- भू-उपयोग ऐन २०७६ को परिच्छेद -२ दफा ६, उपदफा (५) ले प्रत्येक स्थानीय तहले भूउपयोग क्षेत्र नक्सा तथा आफ्नो क्षेत्रभित्रको आर्थिक, सामाजिक, पूर्वाधार विकास लगायतका विषय समेतको आधारमा सङ्घीय र प्रदेश स्तरीय भूउपयोग योजनासँग प्रतिकूल नहुने गरि स्थानीय भूउपयोग योजना तयार गर्नु पर्ने व्यवस्था गरेको छ ।
- भू-उपयोग ऐन २०७६ परिच्छेद -४ भूउपयोग कार्यान्वयन संरचना दफा १८, उपदफा (१) ले भूउपयोग क्षेत्र तथा भूउपयोग योजना तर्जुमा तथा कार्यान्वयनका लागि प्रत्येक स्थानीय तहमा एक स्थानीय भूउपयोग परिषद् रहने व्यवस्था गरेको छ । साथै दफा २० ले, स्थानीय भूउपयोग कार्यान्वयन समितिको व्यवस्था तथा काम, कर्तव्य र अधिकार को व्याख्या गरेको छ ।

३.४ नगरपालिका स्तरीय भूउपयोग नीति निर्माणका लागि सिद्धान्त

स्थानीय तहको भूउपयोग नीति निर्माणका लागि अपनाउनुपर्ने सिद्धान्त यस प्रकार छन् :

१. भूमि तथा भूमि स्रोतको प्रभावकारी तथा महत्तम उपयोग
२. बहु-प्रकोपीय जोखिम क्षेत्रको पहिचान तथा विकासका सबै क्षेत्रमा जोखिम संवेदनशीलताको मूलप्रवाहिकरण
३. जोखिमपूर्ण तथा वातावरणीय संवेदनशील क्षेत्रमा विकास माथि नियन्त्रण
४. जलवायु परिवर्तन अनुकूलित विकास
५. शहरी तथा ग्रामीण क्षेत्रबीच सन्तुलित विकास
६. मार्ग निर्देशित एकीकृत विकास
७. पूर्वाधार क्षमता अनुरूपको विकास
८. संकटासन्नता देखि उत्थानशीलतासम्म
९. क्षेत्रीय दृष्टिकोण र समग्रता पूर्णविधि
१०. शहरी विकास केन्द्रहरू तथा यसको तहगत व्यवस्था
११. भूउपयोग तथा यातायात अन्तरसम्बन्ध
१२. पूर्वाधार, सामाजिक सेवा तथा सुविधामा समावेसी पहुँच
१३. शहरी क्षेत्रको बहन क्षमतामा सुधार
१४. कृषि तथा कृषि योग्य क्षेत्रको संरक्षण साथै जलवायु मैत्री कृषिको अवधारणा

१५. वन, जैविक विविधताको संरक्षण
१६. सांस्कृतिक सम्पदा तथा पहिचानको संरक्षण, ऐतिहासिक तथा पुरातात्विक महत्त्वका सम्पदाको संरक्षण प्रवर्धन
१७. जलाधार संरक्षण तथा व्यवस्थापन साथै माथिल्लो र तल्लो तटीय क्षेत्रको अन्तरसम्बन्ध
१८. भावी सहरी विस्तारका लागि सुरक्षित भूमि
१९. न्यून कार्बन उत्सर्जन गर्ने भूउपयोग
२०. जलवायु अनुकूलित गाउँ तथा सहरको अवधारणा
२१. वातावरण मैत्री उद्योग, यातायात तथा भौतिक पूर्वाधार विकास
२२. पारिस्थितिकीय प्रणालीमा आधारित विपद् जोखिम न्यूनीकरणका तथा जलवायु परिवर्तन अनुकूलनका उपायहरूको आन्तरिकीकरण

४. दूरदृष्टि, लक्ष्य तथा उद्देश्यहरू

वीरेन्द्रनगर नगरपालिकाको दीर्घकालीन सोच “शैक्षिक, प्रशासनिक, पर्यटकीय शहर, स्वच्छ, सम्मुन्नत वीरेन्द्रनगर” लाई परिपूरक हुने गरि यस नगरपालिकाको भूउपयोग नीति तथा योजनाका लागि यस बमोजिम दीर्घकालीन दृष्टिकोण तथा लक्ष्य लिइएको छ ।

४.१ दूरदृष्टि

शैक्षिक, प्रशासनिक पर्यटकीय, पूर्वाधार सहितको दिगो स्वच्छ, स्वस्थ, सुरक्षित, सम्मुन्नत तथा उत्थानशील वीरेन्द्रनगर ।

४.२ दीर्घकालीन लक्ष्य

भौतिक, संस्थागत, प्रशासनिक र पर्यटकीय क्षेत्रको व्यवस्थित विकास गर्दै सुरक्षित, वातावरणमैत्री दिगो शहर निर्माण गर्ने ।

४.३ उद्देश्यहरू

- स्वच्छ स्वस्थ र सम्मुन्नत नगरको निर्माण गर्ने ।
- विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन साथै जलवायु परिवर्तन अनुकूलन गर्दै वस्ती विकास तथा भूमि श्रोतको उचित व्यवस्थापन गर्ने ।
- गुरुयोजना तयार गरि खेती योग्य जमिन, बस्ती योग्य जमिन तथा अन्य अनुकूल प्रयोगका लागि क्षेत्र निर्धारण गर्ने ।
- नदी-खोलाको अधिकार क्षेत्रको निर्धारण तथा सडक अधिकार क्षेत्र निर्धारण गरि व्यवस्थित तथा सुरक्षित वस्ती विकास गर्ने ।
- भूमि तथा भूमि श्रोतको उचित तथा महत्तम प्रयोग गरि बहु-प्रकोपीय जोखिमको न्यूनीकरण साथसाथै सामाजिक-आर्थिक उत्थानशीलता अभिवृद्धि गर्ने ।

५. नगरपालिका भूउपयोग नीति तथा रणनीति

माथि उल्लिखित लक्ष्य तथा उद्देश्यहरू हासिल गर्न देहायका नीति तथा रणनीति प्रस्तुत गरिएको छ ।

नीति १ नगरपालिका क्षेत्रको समग्र भूमिलाई बहु-प्रकोपीय जोखिमको अवस्था एवं भौगोलिक, भौतिक तथा भौगर्भिक अवस्था, सामाजिक, आर्थिक, वातावरणीय पक्ष साथै ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक, प्राकृतिक सम्पदाको अवस्थिति हेरी “भौतिक योजना क्षेत्र” निर्धारण गरि सन्तुलित शहरी प्रणाली तथा शहरी स्वरूपलाई व्यवस्थित गरिने छ ।

रणनीति १.१ नगरपालिका क्षेत्रको भौतिक योजना क्षेत्र निर्धारण गरि मार्ग निर्देशित एकीकृत विकासको माध्यमबाट सन्तुलित शहरी प्रणाली तथा शहरी स्वरूपलाई व्यवस्थित गरिने छ । नगरपालिका क्षेत्रमा देहायका भौतिक योजना क्षेत्र निर्धारण गरि लागू गरिने छ ।

(क) कृषि प्रवर्धन क्षेत्र

(ख) वन तथा संरक्षण क्षेत्र अन्तर्गत

- वन क्षेत्र
- नदी संरक्षण क्षेत्र
- जलाधार संरक्षण क्षेत्र
- काँक्रेविहार संरक्षण क्षेत्र
- बुलबुले ताल क्षेत्र

(ग) रत्न राजमार्ग विकास कोरिडोर (पूर्वमा नेवारे खोलादेखि नवलपुर सम्म तथा मसुरीखेत देखि आमदाली खोला सम्म)

शहरी विकास केन्द्र अन्तर्गत:

(घ) प्रथम तहको विकास केन्द्र

- वडा ३, ४, ५, ६, ७, र ८ स्थित बजार क्षेत्रलाई समाविष्ट गरेर निर्धारण गरिएको प्रमुख व्यापारिक केन्द्र

(ङ) दोस्रो तहको विकास केन्द्र

- वडा १ र २ मा फैलिएको ढोढेखली बजार क्षेत्र – मेडिकल कलेज लगायत उच्च शिक्षाको पूर्वाधार युक्त व्यवस्थित वस्ती विकास तथा बजार केन्द्र
- वडा ३ र ९ मा फैलिएको इटौरा बजार क्षेत्र - कृषि सेवा, कृषि उद्यम, कृषि बजार केन्द्र
- वडा १०, ११ र १२ मा फैलिएको पिपीरा बजार तथा धुलाविट बजार क्षेत्र – पूर्वाधार युक्त व्यवस्थित वस्ती विकास केन्द्र

(च) तेस्रो तहको विकास केन्द्र

- सानो सुर्खेत आवासीय केन्द्र – वडा १०
- दौलतपुर कृषि सेवा गाँउ – वडा २
- खलस्काटे आवासीय केन्द्र - वडा १६
- परेगाँउ आवासीय केन्द्र – वडा १५

■ गोठीकाडा आवासीय केन्द्र – वडा १४

(छ) करेखोला घरेलु तथा लघु उद्यम विकास केन्द्र – वडा १३

(ज) नगरपालिकाबाट आवश्यकता अनुसार तोकिएका अन्य भौतिक योजना क्षेत्र तथा शहरी विकास केन्द्र

रणनीति १.२ नगरपालिका क्षेत्रको भौतिक योजना क्षेत्र निर्धारण गरि निर्दिष्ट भूउपयोग क्षेत्र तथा उपक्षेत्रको आधारमा भूमिको महत्तम उपयोग गर्ने व्यवस्था सुनिश्चित गरिने छ ।

रणनीति १.३ भौतिक योजना क्षेत्र तथा त्यस अन्तर्गत निर्दिष्ट भूउपयोग क्षेत्रमा “भौतिक विकास मापदण्ड” जारी गरि भौतिक विकासका कार्यक्रम गरिने छ ।

रणनीति १.४ भौतिक योजना क्षेत्र निर्धारण गर्दा नगरपालिकाको विशिष्टता, पहिचान, सम्भाव्यता साथै भविष्यको शहरी स्वरूपको अवधारणा अनुरूप गरिने छ ।

रणनीति १.५ “कृषि प्रवर्धन क्षेत्र (Agriculture Promotion Zone)” निर्धारण गरि कृषि तथा कृषि योग्य भूमिको संरक्षण तथा कृषि उत्पादनको पकेट क्षेत्र निर्धारण गरिने छ ।

रणनीति १.६ वन-जंगलको दीगो व्यवस्थापन तथा जैविक विविधता संरक्षण गर्न “वन संरक्षण क्षेत्र (Forest Conservation Zone)” निर्धारण गरि वनको संरक्षण तथा उचित व्यवस्थापनको माध्यमबाट “हरित नगर (Green City)” अवधारणा अनुसार वनजन्य उद्यमको विकास गरि वनलाई आयमूलक बनाउन प्रवर्धन गरिने छ ।

रणनीति १.७ जलाशय, नदी-नाला, सिमसार क्षेत्र तथा जैविक विविधता संरक्षण गर्न “नदी संरक्षण क्षेत्र (River Conservation Zone)” निर्धारण गरि नदी तथा खोलाको प्राकृतिक बहावलाई यथास्थितिमा राखी नदीजन्य श्रोतको अधिक दोहनलाई नियन्त्रण गरिने छ ।

रणनीति १.८ मार्गनिर्देशित तथा पूर्वाधार क्षमता अनुरूपको शहरी विकासको लागि “शहरी विकास केन्द्रहरू (Urban Growth Nodes)” निर्धारण गरि तहगत व्यवस्था अनुरूप कार्यात्मक प्रयोगको (functional use) लागि एकीकृत बस्ती विकास गरिने छ ।

रणनीति १.९ विशेष आर्थिक क्षेत्र, मझौला तथा ठूला उद्योग स्थापना गरि वनपैदावार, जडीबुटी तथा कृषि जन्य उद्योग तथा उद्यमलाई प्रोत्साहन गर्न “औद्योगिक ग्राम/क्षेत्र निर्धारण गरि प्रवर्धन गरिने छ ।

रणनीति १.१० ऐतिहासिक, धार्मिक, मौलिक सांस्कृतिक विशेषता भएको काँक्रे विहार क्षेत्र तथा आसपासको धार्मिक वन, रानीघाट, गढीलगायतलाई संरक्षण गरि पर्यटनलाई प्रोत्साहन गरि स्थानीय आर्थिक विकासलाई (Local Economic Development) टेवा दिन “सम्पदा क्षेत्र / केन्द्र (Cultural/heritage node)” निर्धारण गरिने छ ।

रणनीति १.११ कृषिजन्य उद्योग, कृषि उद्यम तथा कृषि बजार प्रवर्धनका लागि कृषिजन्य विशेष कार्यात्मक विकास केन्द्र (Agriculture Functional Development Node) वडा १० स्थित पादा बजार क्षेत्र आसपास निर्धारण गरि स्थापना गरिने छ ।

रणनीति १.१२ रत्न राजमार्गको अधिकार क्षेत्रबाट ५०० मिटर सम्मको क्षेत्रलाई “रत्न राजमार्ग विकास कोरिडोर निर्धारण गरि मध्ययम घनत्वको मिश्रित आवासीय-व्यापारिक क्षेत्रको रूपमा विकास गरिने छ ।

रणनीति १.१३ शहरी विकास केन्द्रको अवधारणा अनुसार नगरपालिकाको मुख्य बजार क्षेत्र तथा आसपासका क्षेत्रलाई प्रथम तहको विकास केन्द्र निर्धारण गरि कर्णाली प्रदेशको मुख्य आर्थिक-व्यापारिक, वित्तीय तथा प्रशासनिक क्षेत्रको रूपमा विकास गरिने छ ।

रणनीति १.१४ प्रथम तहको विकास केन्द्रलाई प्रदेश स्तरको यातायात हब (transportation hub) तथा खेलकुद हब (sports hub) रूपमा विकास गरिने छ ।

रणनीति १.१५ वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको पर्यटन क्षेत्रको लागि प्रवेशद्वार रहेको हुँदा प्रथम तहको विकास केन्द्रलाई पर्यटकीय हब (touristic hub) को रूपमा विकास गरिने छ ।

रणनीति १.१६ शहरी विकास केन्द्रको अवधारणा अनुसार विशेष कार्यात्मक प्रयोजनाका लागि दोस्रो तहको विकास केन्द्र ढोढेखली बजार क्षेत्रलाई मेडिकल कलेज लगायत उच्च शिक्षाको पूर्वाधार युक्त व्यवस्थित वस्ती विकास तथा बजार केन्द्र; इटौरा बजार क्षेत्रलाई कृषि सेवा, कृषि उद्यम, कृषि बजार केन्द्र केन्द्र; तथा पिपीरा बजार तथा धुलाविट बजार क्षेत्रलाई पूर्वाधार युक्त व्यवस्थित वस्ती विकास केन्द्रको रूपमा विकास गरिने छ ।

रणनीति १.१७ वडा स्तरमा सेवा-सुविधाको सहज पहुँच, मार्ग निर्देशित मध्यम घनत्वको वातावरण मैत्री वस्ती विकासका लागि तेस्रो तहको विकास केन्द्रहरूलाई प्रवर्धन गरिने छ ।

रणनीति १.१८ महिला लगायत निम्न आय वर्गहरूलाई स्वरोजगारको अवसर दिन वडा १३ स्थित करेखोला घरेलु तथा लघु उद्यम विकास केन्द्रलाई प्रवर्धन गरिने छ ।

रणनीति १.१९ भौतिक योजना क्षेत्र तथा उपक्षेत्रहरू बीच अन्तर सम्बन्ध (inter-linkage) तथा कायम गर्न नगरपालिका तहको रणनीतिक सडक सञ्जालको विकास गरिने छ ।

रणनीति १.२० भौतिक योजना क्षेत्रमा मार्ग निर्देशित एकीकृत विकासको लागि अव्यवस्थित विकासलाई नियमन तथा नियन्त्रण गरि शहरी तथा ग्रामीण क्षेत्र बीच सन्तुलित विकास गरिने छ । पूर्वाधार, सामाजिक सेवा तथा सुविधामा समावेसी पहुँचको सुनिश्चितता गरिनेछ ।

नीति २ बहु-प्रकोपीय जोखिमको आधारमा निर्धारण गरिएका भौतिक योजना क्षेत्र भित्रको कार्यात्मक प्रयोगको लागि स्वीकार्य तथा अनुकूल भूउपयोग क्षेत्र तथा उपक्षेत्रहरू वर्गीकरण गरि भूउपयोग योजना तर्जुमा गरि लागू गरिने छ ।

रणनीति २.१ भूउपयोग क्षेत्र तथा उपक्षेत्र वर्गीकरण गर्दा भूउपयोग ऐन २०७६ दफा ४ बमोजिम यस प्रकारले गरिने छ ।

- (क) कृषि क्षेत्र
- (ख) आवासीय क्षेत्र
- (ग) व्यावसायिक क्षेत्र
- (घ) औद्योगिक क्षेत्र
- (ङ) खानी तथा खनिज क्षेत्र
- (च) वन क्षेत्र
- (छ) नदी, खोला, ताल, सीमसार क्षेत्र
- (ज) सार्वजनिक उपयोग क्षेत्र
- (झ) सांस्कृतिक तथा पुरातात्विक महत्त्वको क्षेत्र
- (ञ) आवश्यकता अनुसार भूउपयोग परिषद्ले सिफारिस गरेको अन्य क्षेत्र तथा उपक्षेत्र

रणनीति २.२ भूउपयोग योजना तर्जुमा गर्दा उक्त क्षेत्रको भौतिक, सामाजिक, आर्थिक, वातावरणीय पक्ष लगायत सांस्कृतिक, पुरातात्विक, प्राकृतिक सम्पदाको अवस्थिति एवं बहु-प्रकोपीय जोखिमको अवस्थाको आधारमा भूउपयोगको मापदण्ड तोकिने छ ।

रणनीति २.३ निर्दिष्ट भूउपयोग क्षेत्रहरू भित्र विभिन्न शहरी क्रियाकलापहरूलाई परस्परमा अनुकूल हुने वा नमिल्ने छुट्ट्याई मापदण्ड तोकिने छ ।

रणनीति २.४ निर्दिष्ट भूउपयोग क्षेत्र भन्दा फरक किसिमले उपयोग गर्ने वा विना स्वीकृति निर्दिष्ट भूउपयोगमा परिवर्तन गर्ने कार्यलाई निरूत्साहित गरिनेछ ।

रणनीति २.५ मानव सुरक्षा सुनिश्चितताको लागि, उत्पादन वा उत्पादकत्व वृद्धिको लागि, जैविक विविधता संरक्षणको तथा वातावरणीय सन्तुलन कायम गर्नको लागि भूउपयोगमा परिवर्तन गर्नुपर्ने उपयुक्त कारण भएमा भूउपयोग ऐन २०७६ को दफा ८ तथा ९ को अधीनमा रही गर्न-गराउन सकिने छ ।

रणनीति २.६ निर्दिष्ट भूउपयोग क्षेत्र तथा भूउपयोग योजना बमोजिम भूमि तथा भूमि श्रोतको उपयोगका लागि उत्प्रेरित गर्न प्रोत्साहनमुखी कार्यक्रमहरू संचालन गरिने छ ।

रणनीति २.७ निर्दिष्ट भूउपयोग क्षेत्र तथा भूउपयोग योजनालाई नियमन माध्यमबाट कार्यान्वयन गरिने छ ।

रणनीति २.८ निर्दिष्ट भूउपयोग क्षेत्र तथा भूउपयोग योजनाको प्रभावकारी नियमन लागि सम्बन्धित जग्गाधनी वा प्रभावित व्यक्ति, परिवार अथवा समुदायलाई उचित वित्तीय संयन्त्र मार्फत प्रोत्साहन गरिनेछ ।

रणनीति २.९ निर्दिष्ट भूउपयोग क्षेत्र तथा भूउपयोग योजनाको प्रभावकारी नियमन लागि जनचेतना अभिवृद्धि तथा सचेतनामूलक कार्यक्रमहरू संचालन गरिने छ ।

नीति ३ बहु-प्रकोपीय जोखिम क्षेत्र, जोखिम प्रभाव्यता (susceptible) तथा सम्भावित क्षेत्रमा एकीकृत भूउपयोग तथा विपद् जोखिम न्यूनीकरणका कार्यक्रम तर्जुमा गरि कार्यान्वयन गरिनेछ ।

रणनीति ३.१ बहु-प्रकोपीय जोखिम क्षेत्रको पहिचान तथा प्रभाव्यताका (susceptibility) आधारमा वर्गीकरण गरि विकासमा कडा नियन्त्रण गरि जन-धनको सुरक्षालाई प्राथमिकता दिइने छ ।

रणनीति ३.२ बाढीजन्य प्रकोपका कारण हुनसक्ने नोक्सानीलाई न्यूनीकरण गर्न पारिस्थितिकीय प्रणाली आधारित विपद् जोखिम न्यूनीकरणका (Eco-system based disaster risk reduction – EcoDRR) पद्धति जस्तै बाढीजन्य दुबान न्यूनीकरणका लागि जैविक तटबन्ध, पानीढलोको व्यवस्थापनबाट, पानी प्रतिधारण पोखरी (water retention pond) निर्माण गरि अधिक सतही पानीलाई सञ्चय गरि अन्य प्रयोजनलाई उपयोग गरिने छ ।

रणनीति ३.३ पहाडी तथा भिरालो क्षेत्रमा हुने भू-क्षय, पहिरो, लेदो पहिरो, तथा अन्य पहिरोजन्य प्रकोपलाई नियन्त्रण गर्न तथा प्रकोपलाई न्यूनीकरण गर्न बायो इन्जिनियरिङ तथा वन परिधिको पुनः बहाली (forest landscape restoration) जस्ता प्रकृतिमा आधारित पद्धतिहरू व्यवहारिक रूपमा अवलम्बन गरिने छ ।

रणनीति ३.४ नदीजन्य बाढी तथा दुबानका कारण बस्ती तथा शहरी क्षेत्रमा हुने नोक्सानीलाई न्यूनीकरण गर्न नदीको अधिकार क्षेत्र निर्धारण गरि यस क्षेत्रभित्र कुनै पनि भौतिक विकासका कार्यलाई निरूत्साहित वा बन्देज गरिने छ ।

रणनीति ३.५ भूकम्पको कारण बलौटे माटो भएका स्थानमा हुने तरलीकरणबाट भवन, पूर्वाधार, बस्ती तथा शहरी क्षेत्रमा हुने नोक्सानीलाई न्यूनीकरण गर्न यस्ता स्थानको वा क्षेत्रको पहिचान गरि निर्माण मापदण्ड लागू गरिने छ । यस्ता स्थानमा बन्ने

भवन तथा पूर्वाधारहरूलाई राष्ट्रिय भवन निर्माण संहिता अनुरूप निर्माण गर्न स्वीकृत दिईने छ । तरलीकरणको उच्च जोखिमयुक्त क्षेत्रमा कुनै भवन तथा पूर्वाधारको निर्माणलाई निरूत्साहित गरिने छ ।

रणनीति ३.६ डढेलो तथा वन क्षेत्रमा हुने आगलागी नियन्त्रण गर्न उचित व्यवस्था गरिने छ ।

रणनीति ३.७ स्थानीय पद्धति तथा निर्माण सामग्रीबाट बनेका परम्परागत भवनहरूलाई आँधीवेरी-हुरीबतास, अत्यधिक वर्षा जस्ता जलवायुजन्य प्रकोपबाट हुने क्षतिको न्यूनीकरण गर्न सबलीकरण गरिने छ ।

रणनीति ३.८ सबै वडा तथा बस्तीका जोखिम रहित स्थानमा खुल्ला क्षेत्रको पहिचान गरि मानवीय खुल्ला क्षेत्र निर्धारण गरि सीमांकन गरिने छ । यी खुल्ला क्षेत्रहरूका निकास मार्ग तथा सडकहरू पहिचान गरि स्तरोन्नति गरिने छ ।

रणनीति ३.९ भू-क्षय, पहिरोजन्य प्रकोपलाई निम्त्याउने अथवा बढावा दिने, कृषि तथा कृषिजन्य भूमिलाई प्रतिकूल असर गर्ने, स्थानीय वस्तीलाई जोखिममा पार्ने गरि सडक तथा अन्य भौतिक संरचनाको निर्माण वा विस्तारलाई निरूत्साहित गरिने छ ।

रणनीति ३.१० प्राकृतिक प्रकोपहरूको नियन्त्रणका लागि नदी प्रणालीमा आधारित उपल्लो-तल्लो तटीय अवधारणा अनुसार अन्य पालिकाहरू सँग समन्वय गरि एकीकृत कार्यक्रमहरू अगाडि बढाइने छ ।

नीति ४ कृषि प्रवर्धन क्षेत्रमा कृषि, कृषिजन्य तथा कृषियोग्य भूमिको समुचित उपयोग एवम् संरक्षण गरिने छ ।

रणनीति ४.१ कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व बढाउन कृषि, कृषिजन्य तथा कृषियोग्य भूमिको पहिचान गरि वैज्ञानिक पद्धतिबाट कृषि-पारिस्थितिकीय क्षेत्र (Agro-ecological zoning) वर्गीकरण गरिने छ । वर्गीकरण गर्दा जलवायु परिवर्तनको प्रक्षेपण गरि हावा-पानी, माटो, भू-बनोट, सामाजिक-आर्थिक, कृषिजन्य तथा अन्य भौतिक पूर्वाधार समेतलाई मध्यनजर गरि जलवायुमैत्री कृषि पद्धतिको विकास गरिने छ । कृषि-पारिस्थितिकीय क्षेत्रको वर्गीकरण गर्दा उपयुक्त आधुनिक कृषि प्रविधि, उच्च उत्पादन दिने बीउ, पशुको नश्व, खडेरी तथा तापमान सहिष्णु प्रजाति साथै प्रभावकारी रूपमा पानीको प्रयोग गर्ने विधि अपनाउन भूमिको उचित वर्गीकरण गरिने छ ।

रणनीति ४.२ कृषि क्षेत्रलाई व्यवसायीकरण, आधुनिकीकरण, विविधिकरण, औद्योगीकरण तथा बजारीकरण गर्नको लागि कृषि आर्थिक क्षेत्र वा पकेट क्षेत्र (Agro-economic zone/pocket) को पहिचान तथा वर्गीकरण गरि व्यवसायिक कृषिको लागि पूर्वाधार विकास, निजी तथा सहकारी क्षेत्रलाई प्रोत्साहन तथा उद्यमशीलताको विकास गरिने छ ।

रणनीति ४.३ कृषि आर्थिक क्षेत्रको प्रवर्धन तथा विकास गर्न कृषि व्यवसायलाई प्रोत्साहन दिने, निजी क्षेत्रलाई आकर्षण गर्ने, कृषि सहकारी मार्फत कृषिका लागि जग्गा विकास तथा चक्लाबन्दी गरि कृषि उत्पादन व्यवस्थापन गरिने छ ।

रणनीति ४.४ कृषि बजार तथा कृषिजन्य उद्योगका लागि जोखिम रहित भूमिको पहिचान गरि आवश्यक कृषि पूर्वाधारको विकासका लागि भूमि व्यवस्थापन गरिने छ ।

रणनीति ४.५ बाँझो जग्गा, हाल उपयोगमा नरहेको जग्गा जमीनलाई कृषि प्रयोजनका लागि “भूमि बैंक (land banking)” को माध्यमबाट भाडा वा कबुलियतमा भाडाको व्यवस्था गरि व्यवसायीक खेती, बहु-उद्देश्यीय कृषि सहकारी द्वारा अथवा अन्य सामुदायिक वा एकीकृत स्वरूपका संयुक्त खेतीपाती संचालन गर्न प्रवर्द्धन एवं प्रोत्साहन गरिने छ साथै यसका लागि आवश्यक कृषियोग्य जमिनको लागि कृषि जमिन चक्लाबन्दीका कार्यक्रम लागू गरिने छ ।

रणनीति ४.६ कृषियोग्य बाँझो जमीनमा बहुउपयोगी रूख तथा डालेघाँस प्रजातिहरू सहितको कृषिवन (agro-forestry) प्रणाली अवलम्बन गरि विकास गरिने छ ।

रणनीति ४.७ न्यून कार्बन उत्सर्जन गर्ने कृषि प्रविधि जस्तै प्राङ्गारिक कृषि प्रणाली, कार्बन प्रतिसन्तुलन (carbon offset) का लागि कृषिवन साथै वाली विविधिकरण तथा कृषि जैविक विविधताको संरक्षणका लागि प्रकृतिमा आधारित पद्धति (Nature Based Solutions – NbS) को सिद्धान्त अवलम्बन गरिने छ ।

रणनीति ४.८ कृषक, कृषि व्यवसाय तथा कृषि उद्योगको आवश्यकता सम्बोधन गर्न पालिका स्तरमा विकेन्द्रीकृत कृषि तथा पशु सेवा केन्द्रको लागि उपयुक्त भौतिक योजन क्षेत्र तथा सम्बन्धित भूउपयोग क्षेत्रको पहिचान गरि वर्गीकरण गरिने छ ।

रणनीति ४.९ शहरी क्षेत्रमा हरियालीको लागि साथै शहरी खाद्य तथा पोषण सुरक्षाको लागि कृषि प्रवर्धन क्षेत्रमा रहेका कृषिजन्य क्षेत्रलाई प्रोत्साहन तथा संरक्षण गरिने छ ।

रणनीति ४.१० कृषि पर्यटनका लागि उपयुक्त स्थान पहिचान गरि भूउपयोग क्षेत्रको वर्गीकरण गरिनेछ । कृषि तथा पर्या-पर्यटनलाई प्रवर्धन तथा विकास गरिने छ ।

रणनीति ४.११ उन्नत बीउबिजन संरक्षण गर्दै बीउ उत्पादन तथा भण्डारणको साथ-साथै कृषि, पशुपन्छी सेवाका लागि वडा ३ र ९ मा फैलिएको इतौरा बजार क्षेत्र आसपास कृषिजन्य विशेष कार्यात्मक विकास केन्द्र तथा वडा २ स्थित कृषि सेवा गाँउ निर्धारण गरि स्थापना गरिने छ ।

रणनीति ४.१२ खेतीयोग्य जमिनको खण्डिकरण हुनबाट जोगाउन साथै खेतीयोग्य जमिनलाई खेतीपातीमै प्रयोग गरि नगरपालिकाको खाद्य तथा पोषण सुरक्षाको अवस्थालाई समेत सुदृढ बनाउन कृषि भूमि बैंकको अवधारणालाई कार्यान्वयनको तहमा लगिने छ ।

रणनीति ४.१३ महत्वपूर्ण कृषि, कृषिजन्य तथा कृषियोग्य भूमिलाई संरक्षण गर्न तथा अन्य भूउपयोगमा परिवर्तन हुनबाट जोगाउन संरक्षित भोगचलनको (Conservation easement) अवधारणाबाट जग्गाको अन्य प्रयोगमा बन्देज गरिने छ । जग्गाको प्रयोग वा उपयोगमा गरिएको नियन्त्रण वा बन्देज बापत जग्गाधनीले विशेष सहूलियत वा क्षतिपूर्ति पाउने व्यवस्था गरिने छ ।

रणनीति ४.१४ कृषि प्रवर्धन क्षेत्रमा अन्य शहरी भूउपयोगलाई निरूत्साहित गरिने छ । अत्यावश्यक भौतिक पूर्वाधारको व्यवस्था सहित आवश्यकता अनुसार न्यूनतम घनत्व कायम गरि साना आवासीय भवन निर्माण गर्ने व्यवस्था गरिने छ ।

नीति ५ सुरक्षित, स्वस्थ, स्वस्थ, समुन्नत, सुन्दर, सेवा-सुविधायुक्त उत्थानशील वस्ती विकास तथा योजनावद्ध एवं दिगो शहरीकरण सुनिश्चित गरिने छ ।

रणनीति ५.१ मार्गनिर्देशित तथा पूर्वाधार क्षमता अनुरूपको शहरी विकासको लागि तहगत शहरी विकास केन्द्रहरू स्थापना गरि कार्यात्मक प्रयोगको निर्धारण गरिने छ साथै त्यस अनुरूप भौतिक विकास, जनघनत्व, अनुकूल भूउपयोग, पूर्वाधार, भवनको उचाई, सडकको अधिकार क्षेत्र, हरियाली तथा खुला क्षेत्र आदिको व्याख्या गरि मापदण्ड लागू गरिने छ ।

रणनीति ५.२ शहरी विकास केन्द्रहरूमा नियन्त्रण (development control) तथा प्रभावकारी नियमन (regulate) गरि मार्ग निर्देशित विकासको लागि प्रोत्साहन गरिने छ साथै अव्यवस्थित विकासलाई निरूत्साहित गरिने छ । यसका लागि आवश्यक भौतिक योजना तथा भवन निर्माण मापदण्ड बनाइ लागू गरिने छ ।

रणनीति ५.३ अव्यवस्थित बस्ती, घना बस्ती तथा पुराना शहरी-बजार क्षेत्रमा भवनको उचित प्रयोग, घनत्वमा नियन्त्रण, निकास सडकको सुधार तथा स्तरोन्नती साथै खुला क्षेत्रको व्यवस्थापन गरि यी बजार तथा बस्तीको पुनर्विकास (urban redevelopment and regeneration) गरिने छ ।

रणनीति ५.४ व्यवस्थित शहरी विकासका लागि शहरी विकास केन्द्रहरूमा निर्देशित जग्गा विकास (Guided Land Development) को अवधारणा अपनाई सडक तथा आधारभूत शहरी पूर्वाधारको विकास गरिने छ ।

रणनीति ५.५ शहरी विकास केन्द्रहरूमा भौतिक विकासका लागि जग्गा एकीकरण तथा चकलाबन्दीका कार्यक्रम लागू गरि व्यवस्थित सफा, सुन्दर, सेवा-सुविधा युक्त वस्ती विकास गरिने छ ।

रणनीति ५.६ भविष्यको शहरी विकासको आवश्यकता अनुसार पहिचान गरिएका शहरी विकास केन्द्रहरूमा भूमि बैकिङ्ग को अवधारणा अनुसार विकास योग्य भूमिको उपलब्धताको सुनिश्चितता गरिने छ ।

रणनीति ५.७ नगरपालिकाको मौलिकता दर्शाउने शहरी स्वरूपको सुन्दरता बढाउन शहरी डिजाइन मापदण्ड निर्माण गरि लागू गरिने छ ।

रणनीति ५.८ नगरपालिका क्षेत्रका अनधिकृत तथा असुरक्षित वस्तीलाई उपयुक्त स्थानमा स्थान्तरण गरि पुनर्वासको व्यवस्था गरिने छ (वातावरणीय तथा सामाजिक सुरक्षा सहित सामूहिक वा सहकारी आवासको व्यवस्था) । यसका लागि उपयुक्त स्थानको पहिचान गरि आवश्यक भूउपयोग क्षेत्र वा उपक्षेत्रको वर्गीकरण गरिने छ ।

रणनीति ५.९ नगरपालिका क्षेत्र तथा वस्तीमा रहेका खुल्ला, सुरक्षित तथा पहुँचयुक्त स्थानमा रहेका सार्वजनिक वा पूर्वी जग्गाको पहिचान गरि मानवीय खुला क्षेत्र तथा आपत्कालिन प्रतिकार्य क्षेत्र भनि भूउपयोग क्षेत्र वा उपक्षेत्रको वर्गीकरण गरिने छ ।

रणनीति ५.१० परम्परागत वस्ती, मूर्त तथा अमूर्त सम्पदा, वस्तीको मौलिकताको पहिचान दिने स्थान साथै पुरातात्विक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक विशेषता तथा महत्व भएको स्थान आदिको संरक्षण तथा सम्बर्द्धन गर्न “साँस्कृतिक तथा पुरातात्विक महत्त्वको क्षेत्र” साथै आवश्यक उपक्षेत्रको वर्गीकरण गरि संरक्षण तथा प्रवर्धन गरिने छ ।

रणनीति ५.११ नयाँ बन्ने भवनहरूको भूकम्प प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न नेपाल राष्ट्रिय भवन संहिता २०७७ (NBS 105:2020) बमोजिम भवनको स्ट्रक्चरल डिजाईन गर्न/गराउन आभिप्रेरित गरिने छ । निश्चित उँचाइ/तला वा निश्चित भुइँ क्षेत्र (floor area) भन्दा माथिका भवन तथा भौतिक संरचना निर्माणको लागि नेपाल राष्ट्रिय भवन संहिता २०७७ अनिवार्य रूपमा लागू गरिने छ ।

रणनीति ५.१२ निश्चित उँचाइ/तला वा निश्चित भुइँ क्षेत्र (floor area) भन्दा माथिका भवन तथा भौतिक संरचना निर्माण गर्नको लागि अनिवार्य रूपमा माटोको भारवहन क्षमता (Bearing capacity) परीक्षण गरि उपयुक्तताको आधारमा मात्र निर्माण गर्न स्वीकृत दिईने छ ।

रणनीति ५.१३ स्थानीय पद्धति तथा निर्माण सामग्रीबाट बनेका परम्परागत भवनहरूलाई आँधीवेरी-हुरीबतास, अत्यधिक वर्षा जस्ता जलवायुजन्य प्रकोपबाट हुने क्षतिको न्यूनीकरण गर्न सबलीकरण गरिने छ ।

रणनीति ५.१४ पुरानो बस्तीमा रहेका आति कमजोर माटोको जोडाई भएका ईट्टा/ढुङ्गाका घरहरूको हकमा यदि घर धनीले आफ्नो घर भत्काएर नयाँ बनाउनुको सट्टा सोही भवन भूकम्पीय भारवहन क्षमता अभिवृद्धि गर्न चाहेमा, कम लागतमा स्थानीय रूपमा उपलब्ध निर्माण सामग्रीहरू जस्तै बाँस, चुन इत्यादि प्रयोग गरि आफ्नो भवनको भूकम्पीय प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न सबलीकरण (seismic retrofitting) प्रविधि उपलब्ध गराउने व्यवस्था गरिने छ ।

रणनीति ५.१५ फोहर-मैला व्यवस्थापनका लागि घरायसी रूपमा व्यवस्थापन (कम्पोस्ट) गरिने छ । सार्वजनिक-निजी साझेदारी अपनाई सङ्कलन तथा पुनः प्रयोग (reuse, recycle, recovery) गरिने छ । एकल वा अन्य नगरपालिकासँग संयुक्त स्यानिटेरी ल्याण्डफिल साइटको व्यवस्था गरिने छ । ल्याण्डफिल साइटको लागि अन्य भूउपयोगसँग अनुकूल हुने गरि उचित स्थानमा व्यवस्था गरिने छ ।

रणनीति ५.१६ भौतिक योजना क्षेत्र तथा तिनका भूउपयोग क्षेत्र/उपक्षेत्रमा वायुको गुणस्तर, गन्ध तथा ध्वनिको मापदण्ड निर्धारण गरि वातावरणीय प्रदूषणलाई नियन्त्रण गरिने छ ।

रणनीति ५.१७ नदी, कुलो, ताल-तलैयालाई प्रदूषण मुक्त राख्न फोहर पानीको उचित व्यवस्थापनको लागि उचित स्थानमा फोहर पानी प्रशोधन प्लान्ट (waste water treatment plant) निर्माण गरिने छ ।

नीति ६ वन तथा संरक्षण क्षेत्र व्यवस्थापनका लागि भूमिको उचित उपयोग गरिने छ ।

रणनीति ६.१ दीगो वन व्यवस्थापन, नदी उकास क्षेत्र तथा वन क्षेत्र भित्रका खाली जमिन, सडक तथा खोला/कुलो किनार आदिमा वृक्षारोपन गरि नगरपालिका क्षेत्रमा हालको वनजंगलाई कायम गरिनेछ । साथै शहरी वनलाई अझ बढाई नगरपालिकालाई हरित नगर बनाइने कार्बन प्रतिसन्तुलनको (carbon offset) लागि नगरपालिकाको योगदानलाई बढाइने छ ।

रणनीति ६.२ नदी उकास क्षेत्र, हैसियत बिग्रीएको वन क्षेत्र, नाङ्गो डाँडा, भीर-पाखो, बाढी तथा कटान, पटानजन्य जोखिम क्षेत्र, खेतीकोलागि अनुपयुक्त तथा कम उर्वरा हुने क्षेत्रको पहिचान गरि वृक्षारोपण गरिने छ, वन परिधिको पुनः बहाली (forest landscape restoration) तथा कृषि-वनको विकास गरिने छ, बहु वर्षे डालेघाँस लगायत अन्य उपयुक्त प्रजातिका बोट-बिरुवा लगाई शहरको भू-क्षय नियन्त्रण गरिने छ ।

रणनीति ६.३ नदी क्षेत्र, नदी तटीय क्षेत्र, नदी डुवान, कटान, पटान क्षेत्रको साथै खोला तथा कुलोको संरक्षण गर्न यी क्षेत्रहरूलाई विशेष संरक्षित क्षेत्र निर्धारण गरिने छ ।

रणनीति ६.४ उत्तरतर्फको वन तथा जलाधार क्षेत्रलाई संरक्षित क्षेत्र निर्धारण गरि भौतिक विकासलाई नियन्त्रण गरिने छ ।

रणनीति ६.५ दक्षिणतर्फ वन क्षेत्रलाई संरक्षित क्षेत्र निर्धारण गरि भौतिक विकासलाई नियन्त्रण गरिने छ ।

रणनीति ६.६ वन क्षेत्रको विकास, विस्तार तथा वैज्ञानिक व्यवस्थापन गरि जडिबुटी, गैरकाष्ठ वन पैदावार लगायत वनमा आधारित हरित उद्योग, व्यवसायको प्रवर्द्धन तथा विस्तार साथै हरित रोजगारको अवसर सृजना गरिने छ ।

रणनीति ६.७ दिगो वन संरक्षण, व्यवस्थापन एवं वातावरण तथा विकास बीचको सन्तुलन कायम गर्नका लागि निश्चित वन क्षेत्रमा वनसँग सम्बन्धित भूउपयोग उपक्षेत्र वर्गीकरण गरि परिस्थितिकीय प्रणाली (Eco-system) सेवाहरूको दिगो व्यवस्थापन गरि समुदायको उत्थानशीलता (Resilience) अभिवृद्धि गरिने छ ।

रणनीति ६.८ वन पैदावार, जडिबुटी (सिन्काउली, चुत्रो, टिमुर, गुर्जो) तथा गैरकाष्ठ वन पैदावार सम्बन्धी वनमा आधारित उद्योग तथा मूल्य श्रृंखलालाई (value chain) प्रवर्द्धन गर्न उपयुक्त स्थान पहिचान गरि आवश्यक भूउपयोग क्षेत्र वा उपक्षेत्रको वर्गीकरण गरिने छ ।

रणनीति ६.९ वन तथा संरक्षण क्षेत्रमा वातावरण मैत्री पूर्वाधारको विकास गरि पर्याय पर्यटनको प्रवर्द्धन गरिने छ ।

नीति ७ नदी, खोला, जलाशय तथा सीमसार क्षेत्र को संरक्षण गरिने छ ।

रणनीति ७.१ भेरी नदी साथै यस नगरपालिका क्षेत्रमा बग्ने सबै साना-ठूला खोला-खोल्सीहरूका बहाव क्षेत्र, नदी तटीय क्षेत्र, नदी डुवान, कटान, पटान क्षेत्र तथा यी नदीहरूका सीमसार क्षेत्रलाई विशेष संरक्षित क्षेत्र निर्धारण गरि अतिक्रमणलाई रोकथाम गरिने छ ।

रणनीति ७.२ नदीजन्य पदार्थ (ढुङ्गा, गिटी, बालुवा) को अनियन्त्रित दोहन तथा अवैध उत्खननको रोकथामका लागि कडा व्यवस्था गरिने छ । नदी जन्य पदार्थको उत्खनन तथा प्रशोधनको लागि प्रारम्भिक वातावरणीय परीक्षणको आधारमा वातावरणीय प्रभाव मूल्याङ्कन तयार गरि नियन्त्रण तथा नियमन गरिने छ ।

रणनीति ७.३ भेरी नदी तथा इत्राम खोलाबाट हुने डुवान, कटान तथा पटानलाई नियन्त्रण गर्न तोकिएका स्थानमा प्रकृतिमा आधारित पद्धति (Nature Based Solutions – NbS) जस्तै जैविक तटबन्द तथा अन्य अपनाई कटान तथा पटानबाट हुने नोक्सानलाई न्यूनिकरण गरिने छ ।

रणनीति ७.४ इत्राम खोलाको बहाव क्षेत्र तथा तटीय क्षेत्रलाई संरक्षित क्षेत्र निर्धारण गरि अतिक्रमणलाई रोकथाम गरिने छ ।

नीति ८ भौतिक योजना क्षेत्र तथा त्यस भित्रका भूउपयोग क्षेत्रलाई कार्यान्वयन गर्न वित्तीय संयन्त्र तथा प्रोत्साहनका कार्यक्रम तर्जुमा गरि कार्यान्वयन गरिने छ ।

रणनीति ८.१ कृषि प्रवर्धन क्षेत्रमा कृषि तथा कृषिजन्य भूउपयोगलाई प्रोत्साहन गर्न भूमिकर (मालपोत) मा विशेष छुटको व्यवस्था गरिने छ । व्यवसायीक कृषिका लागि सहूलियत ऋण, कृषि उत्पादन बजारीकरणका लागि आर्थिक अनुदानको व्यवस्था गरिने छ ।

रणनीति ८.२ कृषि तथा कृषिजन्य उत्पादन वृद्धिको लागि जग्गाधनी कृषकलाई प्राविधिक सेवा; कृषि औजार, बीउ तथा मल खरिद गर्न अनुदान सहयोग, उन्नत जातको बीउ वितरण, चिस्यान भण्डारको निर्माण, कृषि बजार निर्माण तथा व्यवस्थापन, कृषि सडक तथा सिँचाइ, कृषि तथा पशु सेवा केन्द्र जस्ता पूर्वाधार निर्माण गरि सहूलियत प्रदान गरिने छ ।

रणनीति ८.३ विपन्न तथा संकटासन्न कृषक तथा समुदायलाई प्रोत्साहन गर्न कृषक अनुदान कार्यक्रम, कृषि वीमा साथै खाद्य तथा वीउवीजन भण्डारणको व्यवस्था गरि जलवायु जन्य प्रकोपबाट कृषि तथा पशुपालन क्षेत्रलाई उत्थानशील बनाइनेछ।

रणनीति ८.४ कृषि प्रवर्धन क्षेत्रमा कृषि तथा पशुपालनमा संलग्न घरधुरीहरूका लागि खाद्य सुरक्षा कोषको व्यवस्था गरिने छ।

रणनीति ८.५ अति जोखिम युक्त क्षेत्रमा रहेका नीजि जग्गा माथि जग्गाधनीको स्वामित्व कायमै रहने तर जग्गाको प्रयोग वा उपयोगमा तोके बमोजिमको नियन्त्रण वा बन्देज कायम रहने गरि संरक्षित भोगचलनको व्यवस्था गरिने छ । बन्देज बापत जग्गाधनीलाई क्षतिपूर्ति वा विशेष सहूलियत पाउने व्यवस्था गरिने छ ।

रणनीति ८.६ भूउपयोग योजना तथा मापदण्ड अनुसार भवन निर्माण प्रोत्साहन गर्न जग्गा धनीलाई विशेष सहूलियत दिइने छ, सम्पत्ति करमा छुट लगायत अन्य सेवा-सुविधामा समेत ग्राह्यता दिई सम्मान गरिने छ ।

रणनीति ८.७ भूउपयोग योजना तथा मापदण्ड अनुसार भवन निर्माण प्रोत्साहन गर्न जग्गा धनीलाई बैंक तथा अन्य वित्तीय संस्थाबाट सहूलियतमा ऋण, घर-जग्गा बीमा तथा विपन्न वर्गलाई निर्माण सामग्री खरिदको लागि आंशिक अनुदानको व्यवस्था गरिने छ ।

रणनीति ८.८ भूउपयोग क्षेत्रलाई कार्यान्वयन गर्न वित्तीय संयन्त्र तथा अन्य प्रोत्साहनका नयाँ तथा अनुकरणीय कार्यक्रमहरू लागू गरिने छ ।

नीति ९ जोखिम संवेदनशील भूउपयोग योजना तथा कार्यक्रम कार्यान्वयनका लागि उचित भूमि व्यवस्थापन तथा शहरी विकासका पद्धतिहरू अपनाइने छ ।

रणनीति ९.१ तोकिएका शहरी विकास केन्द्रहरूमा भौतिक विकास गर्न संघीय तथा प्रदेशका कानूनले व्यवस्था गरे अनुरूप एकीकृत जग्गा विकास कार्यक्रम जस्तै जग्गा एकीकरण तथा चकलाबन्दी, निर्देशित जग्गा विकासका कार्यहरू स्थानीय सँग सहकार्य गरि अगाडि बढाइने छ ।

रणनीति ९.२ पुराना बस्ती तथा शहरी क्षेत्रमा घनत्वमा नियन्त्रण गर्न इनफिल विकास (infill) तथा घनत्वमा नियन्त्रण मार्फत de-densification गरि अव्यवस्थित शहरी क्षेत्रको पुनर्विकास (redevelopment and regeneration) गरिने छ ।

रणनीति ९.३ शहरी विकासका लागि भविष्यमा चाहिने जग्गाको आवश्यकता अनुसार भूमि बैंकको अवधारणामा उचित स्थानमा जग्गाको व्यवस्था गरि व्यवसायिक प्रयोजनका लागि निजी क्षेत्र वा लगानीकर्तालाई भाडा वा कबुलियतमा दिई जग्गाको खण्डिकरण तथा मूल्यमा हुने उतारचढावलाई नियन्त्रण गरिने छ ।

रणनीति ९.४ संघीय तथा प्रदेश सरकारले व्यवस्था गरेका अन्य भूमि व्यवस्थापनका उचित पद्धतिहरूलाई अनुकूलताका आधारमा अवलम्बन गरिने छ ।

नीति १० जोखिम संवेदनशील भूउपयोग योजनाको कार्यान्वयनका लागि निजी क्षेत्र तथा अन्य ठूला लगानीकर्तालाई प्रोत्साहन गरिने छ ।

रणनीति १०.१ कृषि, पर्यटन, कृषिजन्य तथा अन्य उद्योगमा निजी क्षेत्र तथा अन्य ठूला लगानीकर्तालाई आकर्षित गर्न भूमिमा आधारित लगानी (Land based financing) को अवधारणा अनुसार कृषि, पर्यटन, कृषिजन्य तथा अन्य पूर्वाधारको विकासमा लगानीको प्रोत्साहन गरि जग्गाको समुचित विकास गरिने छ ।

रणनीति १०.२ नगरपालिकाभित्र समुचित प्रयोगमा आउन नसकेका क्षेत्रहरूमा पूर्वाधार विकासमार्फत् जग्गा मूल्य अभिग्रहण (Land Value Capture) गरि जग्गाको समुचित विकास गरिने छ ।

नीति ११ सामाजिक विकास तथा आर्थिक उत्थानशीलताको लागि भूमि तथा भूमि स्रोतको महत्तम उपयोग गरिने छ।

रणनीति ११.१ सरकारी, सार्वजनिक तथा पतीका उपयोग विहीन, न्यून उपयोग भएका, बाझो वा कमसल जग्गालाई निर्दिष्ट भूउपयोगमा ल्याउन जग्गा विकास कार्यक्रम संचालन गर्न प्रोत्साहन गरिने छ । यस्ता जग्गा विकास कार्यक्रममा एकल महिला, विपन्न तथा न्यून आय भएका वर्ग वा समुदाय, भूमिहीनलाई आवद्ध गरि क्षमता विकास तथा आयआर्जनका कार्यहरू गरिने छ।

रणनीति ११.२ नदी उकास क्षेत्र, नदी काटन तथा पटान क्षेत्र, भिरालो जमिन, पहिरोजन्य जमिन आदिमा प्रकृतिमा आधारित पद्धति (Nature Based Solutions – NbS) को सिद्धान्त अनुरूप कृषि वन, बाँस लगायत अन्य सह-लाभ (co-benefits) दिने प्रजातिका रूख तथा बोट-बिरुवा लगाई जीविकोपार्जन तथा आर्थिक लाभ दिने कार्यहरू गरिने छ ।

रणनीति ११.३ निश्चित वन क्षेत्रमा वन सँग सम्बन्धित भूउपयोग उपक्षेत्र वर्गीकरण गरि वन सँग सम्बन्धित भूउपयोग जस्तै वनभोज (picnic), इको ट्रेल (eco trail), पैदल यात्रा (hiking), पदमार्ग (trekking), माउन्टेन बाइक सइकल यात्रा

(mountain biking) , घोडा सवारी (horse riding) , क्याम्पिङ जस्ता वातावरण मैत्री पर्याय पर्यटन प्रवर्धनका लागि वन उपभोक्ता समूहलाई, स्थानीय समुदाय तथा पर्यटक उद्यमीहरू सँगको साझेदारीमा कार्यक्रमहरू गरिने छ ।

रणनीति ११.४ घरेलु तथा लघु उद्यमलाई प्रवर्धन गर्न वडा १३ स्थित करेखोला बजार क्षेत्र आसपास करखोला घरेलु तथा लघु उद्यम औद्योगिक ग्राम निर्माण गरि महिला, युवा, पिछडिएका वर्ग तथा अन्य उद्यमीहरूलाई प्रोत्साहन गर्न कार्यक्रमहरू गरिने छ ।

नीति १२ भूमि तथा भूमि स्रोतमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी व्यवस्था गरिने छ ।

रणनीति १२.१ भूमि तथा भूमि स्रोतको उपयोगमा महिलाको हक-हितको सुनिश्चितता साथ नीति तथा योजना कार्यान्वयन गरिने छ ।

रणनीति १२.२ भूमि तथा भूमि स्रोतको उपयोगमा पिछडिएका वर्ग, विपन्न वर्ग, संकटासन्न वर्ग, भूमिहीनका हक-हीतको सुनिश्चितताका साथ नीति तथा योजना कार्यान्वयन गरिने छ ।

रणनीति १२.३ वन क्षेत्र, नदी-खोला, ताल, सिमसार क्षेत्रको भूउपयोग कार्यक्रम तर्जुमा गर्दा सो ठाउँमा बसोबास गर्ने आदिवासी, जनजाति समुदायसँगको परामर्शमा धार्मिक, सांस्कृतिक तथा परम्परागत जीविकोपार्जनसँग जोडिएका क्षेत्रलाई संरक्षण गरिने छ र ती क्षेत्रहरूमा स्थानीय समुदायको सहज पहुँचको सुनिश्चितता गरिने छ ।

रणनीति १२.४ नगरपालिकाको ऐलानी , सार्वजनिक, सरकारी, निजी तथा जोखिमयुक्त जग्गामा बसोबास गर्ने सुकुम्बासी तथा अन्य परिवारको वास्तविक अवस्था यकिन गरिनुको साथै यसरी प्रयोग भइरहेको जमिनको तथ्यांक संकलन गरिने छ तथा जमिनको हकमा महिलालाई घरमुली बनाउने गरि विशेष अधिकारको सुनिश्चितता गरिने छ ।

रणनीति १२.५ भूमिहीन तथा विपन्न परिवारलाई सार्वजनिक भूमि, बाँझो तथा खाली जमिन भाडामा लिएर कृषि प्रयोजनको माध्यमबाट जीविकोपार्जनमा सहयोग पुऱ्याउने कार्यक्रमको सञ्चालन गरिने छ । भूमिहीन, विपन्न र एकल महिलाको पहिचान गरि कार्यक्रममा आबद्ध गरिने छ ।

रणनीति १२.६ नगरपालिका तहमा भूमि बैंकिंगको अवधारणालाई अवलम्बन गर्ने क्रममा महिला, दलित, जनजाति तथा भूमिहीन समुदायको सहभागिता सुनिश्चित हुने गरि सञ्चालन गरिने छ ।

रणनीति १२.७ भूमि तथा भूमि स्रोतमा लैंगिक समानता र समावेशीकरण सम्बन्धि नीति तथा योजन परिवेश अनुरूप विश्लेषण गरि अद्यावधिक गरिने छ र आवश्यकता अनुसार नीति परिमार्जन गरिने छ ।

नीति १३ भूउपयोग योजना प्रभावकारी रूपमा लागू गर्न भूमि प्रशासन तथा व्यवस्थापनलाई समयानुकूल चुस्त गरिने छ ।

रणनीति १३.१ भौगोलिक सूचना प्रविधिमा आधारित बहु-प्रकोपीय जोखिम तथा भूउपयोग सूचना प्रणालीको विकास गरि आद्यावधिक सूचनामा सहज पहुँचको व्यवस्था गरिने छ ।

रणनीति १३.२ लागू गरिएका भौतिक योजना क्षेत्रको विवरण फिल्ड बुक तथा किता नक्सामा कायम गरिने छ ।

रणनीति १३.३ भौतिक योजना क्षेत्र अनुसार जग्गामा कायम भएका भूउपयोग क्षेत्र तथा उपक्षेत्रको विवरण जग्गाधनी प्रमाणपत्र तथा किता नक्साको भौगोलिक सूचना प्रणालीमा उल्लेख गरि भूउपयोग योजना कार्यान्वयनलाई व्यवस्थित गरिने छ ।

रणनीति १३.४ कित्तामा आधारित भूमि लगतमा भूउपयोग क्षेत्र-उपक्षेत्र उल्लेख गरि निर्दिष्ट भूउपयोगको आधारमा जग्गाको न्यूनतम मूल्यांकन गरि भूमि सम्बन्धी कर निर्धारण गरि लागू गरिने छ ।

नीति १४ भूउपयोग नीति, योजना तथा सो अनुरूप कार्यक्रमहरूको कार्यान्वयनका लागि संस्थागत संरचना स्थापना गरिने छ ।

रणनीति १४.१ भूउपयोग नीति, योजना तथा कार्यक्रमहरू कार्यान्वयनका लागि नगरपालिका तहमा संगठनात्मक संरचना स्थापना गरिने छ ।

रणनीति १४.२ भूउपयोग नीति तथा योजनाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक ऐन, नियम र निर्देशिका तर्जुमा गरिने छ ।

रणनीति १४.३ भूउपयोग नीति तथा योजनाको प्रभावकारी कार्यान्वयनका लागि संघीय तथा प्रादेशिक निकायहरू, छिमेकका पालिकाहरू तथा अन्य सरोकारवाला निकायहरूसँग समन्वय तथा सहकार्य गरिने छ ।

रणनीति १४.४ भूउपयोग योजना अनुसार कार्यक्रम कार्यान्वयन गर्दा स्थानीय सरोकारवालाहरू, नागरिक समाज, भूमि अधिकारमा काम गर्ने संघ-संस्था, महिलाको विषयमा काम गर्ने संघ-संस्था तथा स्थानीय समुदायसँग परामर्श गरि गरिनेछ ।

नीति १५ भूउपयोग नीति, योजना तथा सो अनुरूप कार्यक्रमहरूको कार्यान्वयनका लागि जनचेतना तथा क्षमता अभिवृद्धि गरिने छ ।

रणनीति १५.१ भौतिक योजना क्षेत्र तथा निर्दिष्ट भूउपयोगबारे जनचेतनामूलक सामग्रीको विकास तथा प्रसार-प्रचार गरिने छ ।

रणनीति १५.२ भौतिक योजना क्षेत्र तथा निर्दिष्ट भूउपयोगबारे वडा तहका जनप्रतिनिधिहरू, नागरिक समाजका अगुवा, महिला अगुवा तथा अन्य सरोकारवालाहरूलाई अभिमुखीकरण गरिने छ ।

रणनीति १५.३ भौतिक योजना क्षेत्र तथा निर्दिष्ट भूउपयोगको कार्यान्वयन सम्बन्धी नगरपालिकाका प्राविधिक तथा अन्य निकायका प्रतिनिधि वा प्राविधिकहरूलाई पाठ्यक्रम तयार गरि प्रशिक्षण दिइने छ ।

६. नीति कार्यान्वयन व्यवस्था

६.१ कानुनी व्यवस्था

भूउपयोग नीति कार्यान्वयनका लागि आवश्यक नगरपालिका तहको भूउपयोग सम्बन्धी ऐन, नियमावली, निर्देशिका, कार्यविधि तथा मापदण्ड तर्जुमा गरि लागू गरिनेछ ।

६.२ संस्थागत व्यवस्था

स्थानीय तहमा भूउपयोग नीति, योजना तर्जुमा तथा कार्यान्वयनको लागि भूउपयोग ऐन २०७६ परिच्छेद-४ भूउपयोग कार्यान्वयन संरचना दफा (१८) स्थानीय भूउपयोग परिषद् तथा दफा (१९) स्थानीय भूउपयोग परिषद्को काम, कर्तव्य र

अधिकारलाई आधार मानी साथै नगरकार्यपालिका कार्यसम्पादन नियमावली २०७४ तथा नगरकार्यपालिका कार्य विभाजन नियमावली २०७४ (नमुना नियमावली) हरुको व्यवस्था समेतलाई मध्यनजर गरि संस्थागत संरचनाको व्यवस्था गरिनेछ (अनुसूची – २-३ मा व्यवस्था गरिएको अनुसार) ।

६.३ लैङ्गिक समानता तथा समाजिक समावेशिकरण

लैङ्गिक तथा सामाजिक विभेद हटाइ भूमि तथा भूमि स्रोतमा सबैको न्यायोचित पहुँच तथा उचित प्रयोजनको अधिकारको सुनिश्चितता गरिने छ । भूउपयोग नीति तथा कानुनको प्रतिपादन गर्दा, भूउपयोग योजना तथा कार्ययोजना निर्माण तथा कार्यान्वयन गर्दा लैङ्गिक समानता सामाजिक समावेशिकरण तथा सशक्तिकरण सँग सरोकार राख्ने विषयहरूलाई समावेश गर्न गरिने छ । यी तल उल्लिखित विषयहरूलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रावधान तथा मान्यता अनुरूप उचित सम्बोधन गरिने छ ।

- महिला, एकल महिला, फरक लैङ्गिक पहिचान भएका तथा अपाङ्गता भएका व्यक्तिका भूमि तथा भूमि स्रोतको उचित प्रयोजनमा पहुँच तथा अधिकार सम्बन्धमा
- आदिवासी, जनजाती तथा अन्य रैथाने समुदायमा भूमि तथा भूमिस्रोत सँग रहेको आध्यात्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक तथा पहिचानात्मक सम्बन्ध (indigenous rights to land and land resources)
- दलित, उत्पिडित, पिछडा, विपन्न वर्ग/समुदायहरूका भूमि तथा भूमिस्रोत सम्बन्धी सरोकारका विषय
- भूमिहीन, सुकुम्वासी, अनौपचारिक वस्तीमा बस्ने, मुक्त कर्मैया, कम्मलरी, वादी लगायत सीमान्तकृत वर्ग/समुदायहरूका भूमि तथा भूमिस्रोत सम्बन्धी सरोकारका विषय
- भूकम्प, बाढी, पहिरो जस्ता विपद्बाट पीडित वा विस्थापित भएका साथै आगलागी, वन्यजन्तु आतंक, द्वन्द तथा अन्य घटनाक्रमका कारण संकटमा परेका वा विस्थापित भएका समूह वा समुदायका भूमि तथा भूमिस्रोत सम्बन्धी सरोकारका विषय
- संविधानले दिएको मानव अधिकार तथा मौलिक हकको सुनिश्चिता

६.४ संघीय तथा प्रादेशिक तहसँग समन्वय

स्थानीय तहको भूउपयोग नीति तथा योजना संघीय तथा प्रादेशिक भूउपयोग नीतिको आधारमा तर्जुमा गरिएको छ । संघीय तथा प्रादेशिक तहका अन्य नीति तथा ऐनले व्यवस्था गरिएका प्रावधानहरू सँग नबाझिने गरि स्थानीय भूउपयोग नीति तर्जुमा गरिएको छ । यस नीति, भूउपयोग योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्दा सम्बन्धित प्रादेशिक निकायहरू तथा संघीय निकायहरूसँग समन्वय तथा सहकार्य गरि अगाडि बढाइने छ । आवश्यक श्रोत परिचालनका लागि संघीय तथा प्रदेश तहका निकायहरूसँग समन्वय गरिने छ ।

६.५ स्थानीय तह समन्वय तथा सहकार्य

अन्तर पालिका सम्बन्धित विषय साथै उपल्लो-तल्लो तटीय क्षेत्र सँग सम्बन्धित विषयहरूका लागि छिमेकका पालिकाहरू सँग सहकार्य गरि भूउपयोग नीति, योजना तथा कार्यक्रमहरू कार्यान्वयन गरिने छ ।

६.६ क्षेत्रगत नीति तथा योजनामा मूलप्रवाहीकरण

स्थानीय तहको क्षेत्रगत विषयहरूलाई आवश्यक भूमि सम्बन्धी व्यवस्थालाई यस भूउपयोग नीतिले सम्बोधन गरेको छ। भूमि तथा भूमि श्रोतको दीगो व्यवस्थापनका लागि अन्य क्षेत्रका नीति, योजना तथा कार्यक्रमहरू यस भूउपयोग नीति तथा रणनीतिसँग तारतम्य हुने गरि तर्जुमा गरिने छ। साथै यस नीतिले तर्जुमा गरेका रणनीति तथा त्यसका कार्यक्रमहरू अन्य क्षेत्रगत विकास योजनाका कार्यक्रमहरूमा समाहित गरि मूलप्रवाहीकरण गरिने छ।

६.७ आर्थिक पक्ष

भूउपयोग नीति, योजना तथा कार्यान्वयनका कार्यक्रमहरू गर्न, तोकिएका भूउपयोग क्षेत्र कित्ता तहमा लागू गरि नियमन गर्न, जग्गाको मूल्याङ्कन गर्न, जग्गा कित्ताका तथा स्वीकृत भूउपयोग परिवर्तन गर्न, अनुगमन-मूल्याङ्कन गर्न लगायतका कार्यान्वयन तहका कार्यहरूका लागि आवश्यक वार्षिक बजेट विनियोजन गरिने छ। अन्तर पालिका तहका कार्यक्रमको हकमा पालिकाहरू बीच समन्वय गरि बजेटको विनियोजन बाँडफाँड गरि कार्यान्वयन गरिने छ। आवश्यक परेमा संघीय सरकार, प्रदेश सरकार तथा दातृ निकायबाट आर्थिक तथा प्राविधिक स्रोतको लागि पहल गरिने छ।

व्यवसायीक भूउपयोग जस्तै कृषि क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज, पर्यटन आदिको दिगो तथा व्यवसायिक-औद्योगिक प्रयोजनका लागि निजी क्षेत्रको लगानीलाई आकर्षित गरिने छ। राष्ट्रिय, अन्तरराष्ट्रिय तथा बहु राष्ट्रिय व्यवसायीक श्रोतहरूलाई आकर्षण गर्ने अनुकूलको नीति-ऐन तर्जुमा गरिने छ। विकास साझेदार संस्थाहरूसँगको सहकार्यमा आर्थिक स्रोतका साथै प्राविधिक ज्ञान, सीप तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि गरिने छ।

६.८ अनुगमन तथा मूल्याङ्कन

यस भूउपयोग नीति तथा भूउपयोग योजना कार्यान्वयनको नियमित अनुगमन नगरपालिका भूउपयोग परिषद्ले गर्नेछ। यस नीति तथा योजनाको प्रभावकारी कार्यान्वयनको मूल्याङ्कन खुला प्रतिस्पर्धाबाट छनौट भएका विज्ञ टोलीले स्वतन्त्ररूपमा, सहभागितामूलक र समन्वयात्मक तरिकाबाट प्रत्येक पाँच वर्षमा गरिने छ।

६.९ नीतिको समीक्षा तथा पुनरावलोकन

मूल्याङ्कनका आधारमा नगर सभाले समीक्षा गरि पुनरावलोकनको लागि सिफारिस गर्ने छ। सिफारिसको आधारमा भूउपयोग परिषद्ले आवश्यक अद्यावधिकरण तथा परिमार्जन गर्ने-गराउने छ। प्रत्येक पाँच (५) वर्षको अन्तरालमा मूल्याङ्कन गरिनेछ। आवश्यक परेमा भूउपयोग परिषद्को सिफारिसमा कुनै पनि समय मूल्याङ्कन गर्न-गराउन सकिने छ।

अनुसूची १ भूउपयोग क्षेत्रको परिभाषा

भूउपयोग ऐन २०७६ परिच्छेद-१ परिभाषा मा व्याख्या गरे अनुसार भूउपयोग क्षेत्रको परिभाषा यस प्रकारले गरिएको छ ।

कृषि क्षेत्र

“कृषि क्षेत्र” भन्नाले कृषि बाली उत्पादन, पशुपन्छी पालन, फार्म हाउस, मत्स्यपालन, माहुरीपालन, रेशम खेति लगायत कृषिजन्य उत्पादन, वागवानी वा वन बाटिका, जडिबुटी र कृषि वनको लागि प्रयोग भएको वा हुन सक्ने जग्गा सम्झनु पर्छ ।

आवासीय क्षेत्र

“आवासीय क्षेत्र” भन्नाले मानवीय बासस्थानको लागि प्रयोग भएका घर रहेको जग्गा तथा घरसँग जोडिएको वा नजोडिएको गोठ, भकारी, ग्यारेज, तवेला, इनार, फलफूल बगैँचा, करेसाबारी, आँगन वा त्यस्तै अरु कुनै काममा प्रयोग गरिएको जग्गा सम्झनु पर्छ र सो शब्दले बसोबासको लागि प्रचलित कानून बमोजिम तोकिएको कुनै क्षेत्रलाई समेत जनाउँछ ।

व्यावसायिक क्षेत्र

“व्यावसायिक क्षेत्र” भन्नाले बैङ्क, सहकारी र वित्तीय संस्था, पसल, होटेल, प्रदर्शनी कक्ष, पेट्रोल पम्प, गोदामघर, चलचित्र घर, स्वास्थ्य, सञ्चार, मनोरञ्जन सम्बन्धी सेवा, वस्तुको खरिद बिक्री हुने स्थान, कुनै साहित्यिक, वैज्ञानिक, प्राविधिक सेवा, सूचना तथा परामर्श उपलब्ध गराउने संस्था, अन्य कुनै व्यावसायिक प्रयोजनको लागि निर्माण गरिएका भवनले चर्चेको जग्गा तथा सो प्रयोजनको लागि छुट्याइएका जग्गा तथा पर्यटन व्यवसायले चर्चेको जग्गा सम्झनु पर्छ र सो शब्दले कुनै निश्चित भौगोलिक क्षेत्रमा बजार विस्तार गर्ने गरि प्रचलित कानून बमोजिम तोकिएको क्षेत्रलाई समेत जनाउँछ ।

औद्योगिक क्षेत्र

“औद्योगिक क्षेत्र” भन्नाले कुनै पनि कार्यस्थल वा वस्तु उत्पादन गर्ने उद्योग तथा सो सञ्चालन गर्ने प्रयोजनको लागि निर्माण गरिएका भवन, घर, टहराले चर्चेको जग्गा लगायत सो प्रयोजनको लागि छुट्याइएका जग्गा सम्झनु पर्छ र सो शब्दले कुनै निश्चित भौगोलिक क्षेत्रमा उद्योग प्रवर्धन गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम तोकिएको विशेष आर्थिक क्षेत्रलाई समेत जनाउँछ ।

खानी तथा खनिज क्षेत्र

“खानी तथा खनिज क्षेत्र” भन्नाले प्रचलित कानून बमोजिम खानी तथा खनिज पदार्थको उत्खनन, उत्पादन, शुद्धीकरण, प्रशोधन, सञ्चय गर्ने प्रयोजनले छुट्याइएको क्षेत्र सम्झनु पर्छ ।

वन क्षेत्र

“वन क्षेत्र” भन्नाले प्रचलित कानून बमोजिम तोकिएको वन क्षेत्र सम्झनु पर्छ ।

नदी, खोला, ताल, सीमसार क्षेत्र^१

“नदी, खोला ताल तथा सीमसार क्षेत्र” भन्नाले नदी, खोला, खहरे, नहर, ताल, पोखरी, लामो समयदेखि पानी जमेको डोल वा सिमसार जग्गा रहेको क्षेत्र समेतलाई सम्झनु पर्छ ।

सार्वजनिक उपयोग क्षेत्र

“सार्वजनिक उपयोगको क्षेत्र” भन्नाले विद्यालय, विश्वविद्यालय, छात्रावास, अन्त्येष्टि स्थल, सडक, सिँचाई कूलो वा नहर, इनार, कुवा, चौतारी, पाटी, पौवा, गौशाला, उद्यान, बसपार्क, विमानस्थल, गौचर, खेलकूद मैदान तथा अन्य सार्वजनिक उपयोगको लागि निर्माण गरिएका भवन, घर, टहरा, स्थान तथा त्यस्ता संरचनाले चर्चेको जग्गा सम्झनु पर्छ र सो शब्दले कुनै निश्चित भौगोलिक क्षेत्रमा सार्वजनिक उपयोगको क्षेत्र भनी प्रचलित कानून बमोजिम तोकिएको क्षेत्रलाई समेत जनाउँछ ।

सांस्कृतिक तथा पुरातात्विक महत्त्वको क्षेत्र

“सांस्कृतिक तथा पुरातात्विक महत्त्वको क्षेत्र” भन्नाले धार्मिक स्थल, धर्मशाला, पुरातात्विक महत्त्वका दरवार तथा प्रचलित कानून बमोजिम सांस्कृतिक तथा पुरातात्विक महत्त्वका भनी तोकिएका क्षेत्र सम्झनु पर्छ

^१ भूउपयोग नीति २०७२ अनुसूची १ अनुसार

अनुसूची २ स्थानीय भूउपयोग परिषद्को व्यवस्था तथा काम, कर्तव्य र अधिकार

स्थानीय भूउपयोग परिषद्

भूमि तथा भूमि स्रोतसँग सम्बन्धित नीति, ऐन, योजना, मापदण्ड निर्माण तथा यसको कार्यान्वयनका लागि आवश्यक निर्देशन दिन तथा सम्बन्धित निकायहरूसँग समन्वय गर्न सम्बन्धित उच्च स्तरीय “नगरपालिका भूउपयोग परिषद् (Municipal Land Use Council)” को गठन गरिनेछ ।

भूउपयोग ऐन २०७६ परिच्छेद-४ भूउपयोग कार्यान्वयन संरचना दफा (१८) स्थानीय भूउपयोग परिषद्को प्रावधान अनुसार

(१) भूउपयोग क्षेत्र तथा भूउपयोग योजना तर्जुमा तथा कार्यान्वयनका लागि प्रत्येक स्थानिय तहमा एक स्थानीय भूउपयोग परिषद् रहनेछ ।

- सम्बन्धित गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले स्थानीय भूउपयोग परिषद्को रूपमा कार्य गर्नेछ ।
- स्थानीय भूउपयोग परिषद्ले आफ्नो कार्य सम्पादनको क्रममा विषय विज्ञको सहयोग लिन सक्नेछ ।
- स्थानीय भूउपयोग परिषद्को बैठक आवश्यकता अनुसार बस्नेछ ।
- स्थानीय भूउपयोग परिषद्को बैठक सम्बन्धी कार्यविधि परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

भूउपयोग ऐन २०७६ परिच्छेद-४ भूउपयोग कार्यान्वयन संरचना दफा (१८), उपदफा (२) को अधीनमा रही, नगर कार्यपालिकाले नगरपालिका भूउपयोग परिषद्को रूपमा कार्य गर्नेछ ।

नगर कार्यपालिका भन्नाले नेपालको संविधान २०७२ भाग-१७ स्थानीय कार्यपालिका धारा २१४ ले व्यवस्था गरेको स्थानीय तहको कार्यकारिणी अधिकार भएको “नगर कार्यपालिका” सम्झनु पर्दछ ।

स्थानीय भूउपयोग परिषद्को काम, कर्तव्य र अधिकार भूउपयोग ऐन २०७६ परिच्छेद-४ भूउपयोग कार्यान्वयन संरचना दफा (१९) को प्रावधान अनुसार हुनेछ ।

स्थानीय भूउपयोग परिषद्को काम, कर्तव्य र अधिकार भूउपयोग ऐन २०७६ परिच्छेद-४ भूउपयोग कार्यान्वयन संरचना दफा (१९) को प्रावधान अनुसार देहाय बमोजिम हुनेछ :

- (क) स्थानीय भूउपयोग योजना स्वीकृत गर्ने,
- (ख) भूमि सम्बन्धी लगत सङ्कलन, विश्लेषण र उपयोग गर्ने,
- (ग) आफ्नो तहको भूउपयोग क्षेत्र नक्सा अद्यावधिक गराउने,
- (घ) आवश्यकता अनुसार आफ्नो तहको भूउपयोग उपक्षेत्र वर्गीकरण गर्ने,
- (ङ) भूउपयोग क्षेत्र वर्गीकरण सम्बन्धी सुचना तोकिए बमोजिम सरोकारवालाको पहुँचमा पुऱ्याउन स्थानीय भूउपयोग कार्यान्वयन समितिलाई निर्देशन दिने,
- (च) स्थानीय तहको भूउपयोग योजना कार्यान्वयनका प्रक्रिया र मापदण्ड तयार गरि लागू गर्ने,
- (छ) भूउपयोग योजना कार्यान्वयन अनुगमन गर्ने,
- (ज) भूउपयोग परिवर्तनको लागि स्पष्ट आधार र कारण सहित सिफारिस गर्ने,
- (झ) तोकिएको उपयोग फरक उपयोग गरेकोमा कारबाही गर्ने,
- (ञ) भूउपयोगमा उल्लेखनीय योगदान गर्ने व्यक्ति, परिवार वा संस्थालाई पुरस्कृत गर्ने,
- (ट) धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक, सार्वजनिक, सामुदायिक स्थलहरूको संरक्षण गर्ने,
- (ठ) आफ्नो तहको भूउपयोग सम्बन्धी आवश्यक नीतिहरू तर्जुमा गरि पारित गर्ने ।

अनुसूची ३ स्थानीय भूउपयोग कार्यान्वयन समितिको व्यवस्था तथा काम, कर्तव्य र अधिकार

स्थानीय भूउपयोग कार्यान्वयन समिति

स्थानीय तहमा तर्जुमा भएका भूउपयोग योजना लागू भएका कार्यक्रमहरू कार्यान्वयन गर्ने प्रयोजनका लागि स्थानीय तहमा स्थानीय भूउपयोग कार्यान्वयन समिति रहने व्यवस्था छ ।

भूउपयोग ऐन २०७६ परिच्छेद-४ भूउपयोग कार्यान्वयन संरचना दफा (२०) को प्रावधान अनुसार स्थानीय भूउपयोग कार्यान्वयन समितिको यस प्रकारले व्यवस्था गरिएको छ ।

क.	नगर कार्यपालिकाको प्रमुख (नगर प्रमुख)	अध्यक्ष
ख.	सम्बन्धित वडाका वडा अध्यक्ष	सदस्य
ग.	स्थानीय तहका कृषि, वन, सहरी विकास तथा भौतिक पूरवाधारसँग सम्बन्धित शाखाका प्रमुखहरू	सदस्य
घ.	सरोकारवाला मध्येबाट स्थानीय भूउपयोग परिषद्ले तोकेको दुइजना महिला सहित चारजना – पदावधि तीन वर्षको हुने	सदस्य
ङ.	नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत	सदस्य सचिव

माथि उल्लेखित सदस्यहरू सहित थप आमन्त्रित सदस्यहरूको प्रस्ताव गर्न सकिन्छः

च.	भू-उपयोग तथा सम्बन्धित विषयका विशेषज्ञहरू (आवश्यकतानुसार) तथा स्थानीय तहका बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधि - महिला सहित	आमन्त्रित सदस्य
छ.	सम्बन्धित विषयहरूका नीजि क्षेत्रबाट, नागरिक समाजबाट, अन्य सम्बन्धित क्षेत्रका सरोकारवालाबाट (जस्तै कृषि, सहकारी, वन उपभोक्ता, पर्यटन, होटेल व्यवसाय, जडीबुटी, भूमिहीन आदि	आमन्त्रित सदस्य

नगरपालिका स्तरीय भूउपयोग योजना निर्माण गर्न तथा योजनालाई कार्यान्वयनमा ल्याउन प्राविधिक सहयोग, परामर्श, वडा तहका निकायहरूसँग सहकार्य तथा स्थानीय सरोकारवालाहरूको सहभागिता गर्न-गराउन; साथसाथै कार्यान्वयनलाई नियमन तथा अनुगमन गर्न भूउपयोग कार्यान्वयन समितिको दायित्व रहनेछ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४, परिच्छेद-३, दफा १४, उपदफा (१) ले व्यवस्था गरे अनुसार नगरकार्यपालिकाले विद्यमान सम्बन्धित विषयगत समितिलाई स्थानीय भूउपयोग कार्यान्वयन समितिको समेत जिम्मेवारी दिन सकिनेछ । नगर कार्यपालिका कार्यसम्पादन नियमावली २०७४, परिच्छेद-३, नियम १५ अनुसार सिफारिस गरेका पूर्वाधार विकास समिति अथवा वातावरण तथा विपद् व्यवस्थापन समिति मध्य एक समितिलाई थप काम, कर्तव्य र अधिकार सहित भूउपयोग कार्यान्वयन समितिको जिम्मेवारी दिन सकिनेछ ।

पूर्वाधार विकास समितिको कार्यक्षेत्र भित्रको बस्ती विकास, सहरी योजना र भवन निर्माण सम्बन्धी काम भूउपयोग सम्बन्धित रहेको छ । यस्तै वातावरण तथा विपद् व्यवस्थापन समिति समितिको कार्यक्षेत्र अन्तर्गत वन, वातावरण र भूमि व्यवस्थापन सम्बन्धी काम भूउपयोग सम्बन्धित रहेको छ ।

अथवा,

सोही स्थानीय सरकार सञ्चालन ऐन २०७४, परिच्छेद-३, दफा १४, उपदफा (१) ले व्यवस्था गरे अनुसार नगरकार्यपालिकाले आवश्यकता अनुसार कुनै सदस्यको संयोजकत्वमा छुट्टै समिति गठन गर्न सकिनेछ । छुट्टै समिति गठन गर्दा भूउपयोग, भूमि व्यवस्थापन, सहरी योजना, बस्ती विकास तथा भवन नियमन सम्बन्धी काम, कर्तव्य र अधिकार सहितको गठन गर्न सकिनेछ ।

नगरकार्यपालिका कार्यसम्पादन नियमावलीलाई संशोधन गरि यस प्रस्तावित समितिको कार्यक्षेत्रलाई समाविष्ट गरि स्थापना गर्न सकिनेछ ।

स्थानीय भूउपयोग कार्यान्वयन समितिको काम, कर्तव्य र अधिकार भूउपयोग ऐन २०७६ परिच्छेद-४ भूउपयोग कार्यान्वयन संरचना दफा (२०), उपदफा (३) को प्रावधान अनुसार देहाय बमोजिम छ :

- (क) स्थानीय भूउपयोग परिषद्बाट स्वीकृत भूउपयोग योजना कार्यान्वयन गर्ने,
- (ख) वर्गीकृत क्षेत्रको सूचना तोकिए बमोजिम सरोकारवालाको जानकारीको लागि सार्वजनिक गर्ने,
- (ग) प्रत्येक वडाको वडा स्तरीय भूउपयोग योजना तयार गर्ने,
- (घ) वडास्तरीय भूउपयोग योजना वडा समितिबाट अनुमोदन गराई सोको आधारमा स्थानीय तहको समष्टिगत भूउपयोग योजना तयार पारी स्थानीय भूउपयोग परिषद्मा पेश गर्ने,
- (ङ) कार्यान्वयनको क्रममा देखिएका समस्याहरु समाधानको लागि विकल्प सहित स्थानीय भूउपयोग परिषद्मा पेश गर्ने,
- (च) भूमिको संरक्षण र दिगो उपयोगको लागि सचेतना अभिवृद्धि गर्ने,
- (छ) तोकिएको उपयोगभन्दा फरक उपयोग गरेकोमा वा तोकिए बमोजिम नगरेमा कारबाहीको लागि स्थानीय भूउपयोग परिषद्मा सिफारिस गर्ने,
- (ज) कृषियोग्य जमिन बाँझो रहे, नरहेको अनुगमन गर्ने,
- (झ) सामुदायिक भूमिको पहिचान गरि सामुहिक हितमा उपयोगको व्यवस्था मिलाउने,
- (ञ) भूउपयोगमा उल्लेखनीय योगदान गर्ने व्यक्ति, परिवार वा संस्थालाई पुरस्कृत गर्न सिफारिस गर्ने ।

भूउपयोग सम्बन्धित अन्य कार्यको विवरण

भूउपयोग ऐन २०७६ परिच्छेद-४ भूउपयोग कार्यान्वयन संरचना दफा (२०), उपदफा (३) ले प्रावधान गरेको काम, कर्तव्य र अधिकार को आधारमा भूउपयोग कार्यान्वयन समितिको विस्तृत कार्यशर्त विवरण यस प्रकार प्रस्ताव गरिएको छ:

- भूउपयोग परिषद्को निर्देशन अनुसार भूउपयोग नीति, विधेयक, योजना निर्माण गर्ने-गराउने ।
- भूमि तथा भूमिस्रोतको समुचित उपयोग, परिचालन तथा संरक्षण गर्न नगरपालिका स्तरीय भूउपयोग योजना निर्माण कार्यलाई प्राविधिक सहयोग गर्न, वडा तथा समुदाय तहमा सहभागीतामूलक परामर्श, समन्वय र सहयोग गर्ने ।
- भूउपयोग योजना निर्माण गर्न सबै तहका सरोकारवालासँग परामर्श गर्ने, सहभागी गराउने ।
- भूउपयोग योजना तथा यसका कार्यक्रमहरुलाई क्षेत्रगत योजनाहरुमा मूलप्रवाहीकरण गर्ने-गराउने ।
- भूउपयोग योजनाको महत्वका बारेमा प्रचार प्रसार गर्ने, सचेतना अभिवृद्धि गर्ने – गराउने ।
- भूउपयोगका लागि निर्धारण गरिएका कार्यक्रमहरु कार्यान्वयनका लागि सम्बन्धित सङ्घीय तथा प्रादेशीक तहका निकायसँग समन्वय गर्ने तथा सरोकारवाला सहभागी गराई कार्यक्रमहरु सञ्चालन गर्ने – गराउने ।
- भूउपयोग योजना कार्यान्वयनको क्रममा देखिएका समस्याहरुको समाधान गर्ने – गराउने, बाधा अड्काउ-फुकाउको लागि भूउपयोग परिषद् समक्ष पेश गर्ने ।
- नगरपालिका स्तरीय भूउपयोग योजना तर्जुमा तथा कार्यान्वयन गर्नको लागि वडालाई सहयोग गर्ने, परामर्श दिने, क्षमताको अभिवृद्धि गर्ने ।

- वडा तहलाई भूउपयोग योजनाको कार्यान्वयनका लागि क्रियाशील बनाउने, कार्यान्वयनको सुपरीवेक्षण, अनुगमन एवम् मूल्याङ्कन गर्ने ।
- भूउपयोग योजना तथा यसका कार्यक्रमले एक भन्दा बढी नगरपालिका वा गाउँपालिकालाई समाविष्ट गरेमा, ती स्थानीय निकायहरूसँग समन्वय गरि कार्यक्रम कार्यान्वयन गर्ने – गराउन सहयोग गर्ने ।
- भूउपयोगक्षेत्र परिवर्तनका लागि परिषद्मा सिफारिस गर्ने । सिफारिस गर्नु पूर्व विशेषज्ञ टोली गठन गरि वातावरणीय प्रभावको मूल्याङ्कन गर्ने – गराउने ।
- भूउपयोग योजना निर्माण तथा कार्यान्वयनको लागि आवश्यकता अनुसार विषयगत उप-समितिहरू (Thematic Sub-Committees) को गठन गरि प्राविधिक सुझाव संकलन गर्ने ।
- भूउपयोग परिषद्ले तोके अनुसारका कार्यहरू सम्पादन गर्ने ।

अनुसूची ४ भूउपयोग योजना शाखा व्यवस्था तथा काम, कर्तव्य र अधिकार

भूउपयोग योजना शाखा

भूउपयोग योजना तर्जुमा, कार्यान्वयन, नियमन, अनुगमन तथा मूल्याङ्कन गर्न आवश्यक प्राविधिक कार्य, सहजीकरण, सरसल्लाह गर्न नगरपालिकामा भूउपयोग योजना शाखा अथवा उप-शाखाको स्थापना गर्नु पर्दछ । नगरकार्यपालिका कार्य विभाजन नियमावली २०७४ (नमुना नियमावली) को नियम ३, उपनियम (२) सँग सम्बन्धित अनुसूची-१ ले व्यवस्था गरेको अनुसार भूमि व्यवस्थापन तथा भवन नियमन शाखा अन्तर्गत भूउपयोग सम्बन्धी कार्यहरू गर्न सकिनेछ । आवश्यकता अनुसार यस शाखा अन्तर्गत भूउपयोग तथा बस्ती विकास उपशाखा गठन गर्न सकिनेछ । नगर कार्यपालिका कार्य विभाजन नियमावली २०७४ (नमुना नियमावली) को नियम ३, उपनियम (३) को आधारमा विषयगत शाखाहरू र तिनिहरूका कार्यविवरण नगरकार्यपालिकाले स्वीकृत गरे बमोजिम हुनेछ।

नगरपालिका भूउपयोग योजना शाखाको काम, कर्तव्य र अधिकार साथै यस शाखामा आवश्यक कर्मचारीको विवरण तथा योग्यता अनुसूची ४ मा प्रस्ताव गरिएको छ ।

नगरपालिका कार्यविभाजन नियमावली (नमुना नियमावली) अनुसूची-२ ले विषयगत शाखाको कार्य विभाजन व्यवस्था गरे बमोजिम अनुसार भूमि व्यवस्थापन तथा भवन नियमन शाखा अन्तर्गत भूउपयोग तथा वस्ती उपशाखा को कार्य विभाजन यस प्रकार हुनेछः

- शहरीकरण, वस्ती विकास सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन गर्ने ।
- आधारभूत आवासको योजना तर्जुमा र कार्यान्वयन गर्ने ।
- नगरपालिकामा अव्यवस्थित बसोवास व्यवस्थापन कार्यक्रमको तर्जुमा र कार्यान्वयन गर्ने ।
- आधारभूत बसोवास सम्बन्धमा प्रदेश सरकारसँग समन्वय गर्ने ।
- योजनाबद्ध र व्यवस्थित वस्ती विकासका कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।
- एकीकृत वस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन गर्ने ।
- आफ्नो क्षेत्रको भूउपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।
- संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकुम्बासी पहिचान र अभिलेख व्यवस्था गर्ने ।
- स्थानीयस्तरमा सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र वसोवास व्यवस्था गर्ने ।

यस शाखामा प्राविधिक कर्मचारीको दरबन्दी सिर्जना गरि पदपूर्ति गरिनेछ वा आवश्यकता अनुसार सेवा करारमा पदपूर्ति गर्न सकिने छ । यस शाखामा देहाय अनुसार जनशक्ति हुनेछन्:

पद	योग्यता/ विषय	पदपूर्ति
शाखा प्रमुख (योजना अधिकृत)	कृषि / वातावरण /सहरी योजना (Urban Planning/Development) ग्रामीण विकास (Rural Development) / क्षेत्रीय योजना (Regional Planning) / भूमि व्यवस्थापन (Land Management)/ सिभिल ईन्जिनियरिङ्गमा (Civil Engineering) वा सम्बन्धित विषयमा स्नातकोत्तर	सम्बन्धित सेवा समूहको रा प तृ तहको प्राविधिक कर्मचारी (प्रदेश सरकारबाट काजमा) वा करार सम्झौतामा नियुक्ति गरि काममा लगाउन सकिने
योजना ईन्जिनियर (सिभिल ईन्जिनियर/ आर्किटेक्ट ईन्जिनियर)	Civil Engineering (BE Civil) वा Architecture/Architect Engineering (B. Architect) विषयमा कम्तिमा स्नातक उत्तीर्ण	प्राविधिक तहको कर्मचारी वा करार सम्झौतामा नियुक्ति गरि काममा लगाउन सकिने (वा प्रदेश सरकारबाट काजमा)
नापी ईन्जिनियर/Geomatics ईन्जिनियर	सर्भे ईन्जिनियरिङ्ग / Geomatics ईन्जिनियरिङ्ग वा सम्बन्धित विषयमा कम्तीमा स्नातक उत्तीर्ण	प्राविधिक तहको कर्मचारी वा करार सम्झौतामा नियुक्ति गरि काममा लगाउन सकिने (वा प्रदेश सरकारबाट काजमा)
भौगोलिक सूचना प्रणाली /Geomatics प्राविधिक	सर्भे ईन्जिनियरिङ्ग /भौगोलिक सूचना प्रणाली / Geomatics Engineering वा सम्बन्धित विषयमा Diploma Certificate उत्तीर्ण	प्राविधिक तहको कर्मचारी वा करार सम्झौतामा नियुक्ति गरि काममा लगाउन सकिने (वा प्रदेश सरकारबाट काजमा)


भूउपयोग सम्बन्धित अन्य कार्यको विवरण

- भूउपयोग नीति, विधेयक, योजना निर्माण गर्न भूउपयोग परिषद् तथा भूउपयोग कार्यान्वयन समितिलाई आवश्यक प्राविधिक सहयोग गर्ने ।
- सम्बन्धित संघीय तथा प्रादेशिक निकायहरूसँग समन्वय गरि आवश्यक तथ्याङ्क संकलन गर्ने, भूमिस्रोत नक्सा, भू-क्षमता नक्सा, जोखिम क्षेत्र नक्सा तथा अन्य तथ्याङ्क एवम् नक्साहरू संकलित गर्ने/तयार गर्ने, भौगोलिक सूचना प्रणालीमा आबद्ध गर्ने ।
- भूउपयोग योजना तर्जुमाको लागि आवश्यक फिल्ड सर्वेक्षण गर्ने, तथ्याङ्क संकलन गर्ने, नक्सांकन गर्ने, भौगोलिक सूचना प्रणालीको विकास गर्ने ।
- भूउपयोग योजना तथा यसका कार्यक्रमहरूलाई क्षेत्रगत योजनाहरूमा मूलप्रवाहीकरण गर्न सम्बन्धित शाखा तथा अन्य निकायहरूसँग समन्वय गरि प्राविधिक कार्यहरू गर्ने ।
- भूउपयोग योजनाको महत्वका बारेमा प्रचार प्रसार तथा सचेतना अभिवृद्धि गर्न विभिन्न कार्यशाला गर्ने, क्षमता अभिवृद्धिका प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने ।
- भूउपयोगका लागि निर्धारण गरिएका कार्यक्रमहरू कार्यान्वयनका लागि सम्बन्धित शाखा तथा अन्य निकायहरूसँग सहकार्य गर्ने तथा सरोकारवालाई सहभागि गराई कार्यक्रमहरू सञ्चालन गर्न सहयोग गर्ने ।
- भूउपयोग योजना कार्यान्वयनको क्रममा देखिएका समस्याहरूको समाधानको लागि आवश्यक प्राविधिक कार्यहरू गर्ने ।


- नगरपालिका स्तरीय भूउपयोग योजना तर्जुमा तथा कार्यान्वयन गर्नको लागि वडाहरूलाई प्राविधिक सहयोग गर्ने, परामर्श दिने, क्षमताको अभिवृद्धि गर्ने ।
- भौगोलिक सूचना प्रणालीका तथ्याङ्क, नक्सा तथा अन्य उपलब्ध सामग्रीहरू सम्बन्धित निकायहरूलाई उपलब्ध गराउने ।
- भौगोलिक सूचना प्रणाली प्रयोग गरि विभिन्न विश्लेषण गर्ने, विषयगत नक्सा (thematic maps) तयार गर्ने, सम्बन्धित निकाय तथा अन्य प्रयोगकर्ताहरूलाई उपलब्ध गराउने ।
- भूउपयोग परिषद् तथा कार्यान्वयन समितिले तोकेका अन्य सम्बन्धित कार्यहरू गर्ने ।

उपरोक्तानुसारका कार्यहरू सम्पादन गर्न यस शाखामा भौगोलिक सूचना प्रविधि ल्याव (Geographical Information System Lab) स्थापना गरि आवश्यक कम्प्युटर तथा सूचना प्रविधिका उपकरणहरू, GPS उपकरण, नक्सा छपाइको लागि प्रिन्टर/प्लटर उपकरण आदिको व्यवस्था गरिने छ (अनुसूची २ अनुसार) । यस शाखाको सञ्चालनको लागि वार्षिक कार्ययोजना (operational plan) तयार गरिनेछ । अवश्यक कर्मचारीको दरबन्दी सिर्जना गरि वा करारमा पदपूर्ति गरिनेछ। यस शाखाका कर्मचारीहरूको कार्यशर्त विवरण अनुसूची १ अनुसार हुनेछ ।

अनुसूची ५ जोखिम संवेदनशील भूउपयोग योजनाको लागि भौतिक योजना क्षेत्र नक्सा



अनुसूची ६ जोखिम संवेदनशील भूउपयोग योजनाको लागि भौतिक योजना क्षेत्र नक्सा



अनुसूची ७ शब्दावली

अकस्मात बाढी	Flash Flood
अनुकूलन	Adaptation
अल्पीकरण	Mitigation
आगलागि	Fire
आवर्तित	Recurring
उच्च	High
उत्थानशीलता	Resilience
खोल्से भूक्षय	Gully Erosion
चट्याड	Lightening
जग्गा एकीकरण	Land Pooling/Consolidation
जग्गा पुनर्मिलान	Land Readjustment
जलवायु जन्य	Hydrological factors
जलवायु परिवर्तन	Climate Change
जलवायु परिवर्तन अनुकूलन योजना	Climate Change Adaptation Plan
जलाधार	River Basin
जोखिम	Risk
डढेलो	Forest Fire
तरलीकरण	Liquefaction
ताप लहर	Heat wave
तापक्रम	Temperature
नगन्य	Negligible
नियन्त्रित परिदृश्य	Controlled scenario
न्यून	Low
न्यूनीकरण	Reduction
परिदृश्य	Scenario
पर्यावरणीय विपद् जोखिम न्यूनीकरण	EcoDRR
पहिरो	Landslide
पहिरो बाँध विस्फोटजन्य बाढी	Landslides Dammed Outburst Flood
पारिस्थितिक पद्धति	Ecosystem
पेट्रोलियम जन्य बास्पिय बिस्फोटन	Vapor Cloud Explosion
प्रकृतिमा आधारित पद्धति	Nature Based Solutions
प्रकोप	Hazard
प्रक्षेपण	Projection
प्रज्वलन	Ignition
प्रभाव्यता	Susceptibility

प्रवृत्त	Induced
प्रवृत्ति	Trend
प्रवेग	Acceleration
बहुउद्देशिय कित्ता नापी	Multi-purpose Cadastre
बहु-प्रकोपीय	Multi-Hazards
बाढी	Flood
बादल फाट्नु	Cloud Burst
बाधक/ अवरोध	Constraint
भिरालोपना	Slope
भूअधिकार-	Land Rights
भू-उपयोग	Land Use
भूकम्प	Earthquake
भूबनौट	Topography/landform
भूमि	Land
भू-सम्बन्ध	Land Tenure
भू-स्वामित्व	Land Ownership
भौगर्भिक	Geological
मध्यम	Medium
मानव वन्यजन्तु द्वन्द्व	Human Wildlife Conflict
मुसलधारे वर्षा	Extreme Rainfall
यथास्थिति परिदृश्य	Business as usual scenario
लेदो पहिरो	Debris Flow
विपद्	Disaster
शीत लहर	Cold wave
संकटासन्नता	Vulnerability
संवेदनशील	Sensitive
सडक अधिकार क्षेत्र	Road Right of Way
सम्मुखता	Exposure
शहरी केन्द्र	Urban Node
सेटब्याक	Setback
स्वीकार्य भू-उपयोग	Allowable land use